



# नेपाल राष्ट्र बैंक

## विदेशी विनिमय व्यवस्थापन विभाग



केन्द्रीय कार्यालय  
बालुवाटार, काठमाडौं ।  
फोन नं.: ५७९९६४४/६४५/६४६  
एक्सटेन्सन २५३०  
पोष्ट बक्स: ७३  
Email: fxmd\_policy@nrb.org.np

इ.प्रा. परिपत्र संख्या : २/२०८२-८३

मिति: २०८२/०४/२२

श्री नेपाल राष्ट्र बैंक, बैकिङ्ग विभागलगायत सम्पूर्ण प्रदेशस्थित कार्यालयहरु,  
श्री विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरु,  
श्री विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त सम्पूर्ण निकायहरु ।

विषय : एकीकृत परिपत्र-२०८१ मा संशोधन गरिएको सम्बन्धमा ।

महाशय,

विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र-२०८१ मा संलग्नबमोजिम संशोधन गरिएको हुँदा सोहीबमोजिम गर्नु/गराउनु हुन विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ ले दिएको अधिकार प्रयोग गरी यो परिपत्र जारी गरिएको छ ।



भवदीय,

(रेवतीप्रसाद नेपाल)  
कार्यकारी निर्देशक

बोधार्थ:

- १) श्री गभर्नरको कार्यालय ।
- २) श्री डेपुटी गभर्नरको कार्यालय ।
- ३) नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राजस्व अनुसन्धान विभाग ।
- ४) नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ।
- ५) नेपाल सरकार, अर्थ मन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा ।
- ६) नेपाल सरकार, अर्थ मन्त्रालय, भन्सार विभाग ।
- ७) नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ।
- ८) नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग विभाग ।
- ९) श्री नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभाग ।
- १०) श्री नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभाग ।
- ११) श्री नेपाल राष्ट्र बैंक, बैंक सुपरिवेक्षण विभाग ।
- १२) श्री नेपाल राष्ट्र बैंक, वित्तीय संस्था सुपरिवेक्षण विभाग ।
- १३) श्री नेपाल राष्ट्र बैंक, गैर-बैंक वित्तीय संस्था सुपरिवेक्षण विभाग ।
- १४) श्री नेपाल राष्ट्र बैंक, आन्तरिक लेखापरीक्षण विभाग ।
- १५) श्री नेपाल राष्ट्र बैंक, कानून महाशाखा ।
- १६) श्री नेपाल राष्ट्र बैंक, वित्तीय जानकारी इकाई ।
- १७) श्री नेपाल उद्योग वाणिज्य महासंघ ।
- १८) श्री नेपाल उद्योग परिसंघ ।
- १९) श्री नेपाल चेम्बर अफ कमर्स ।
- २०) श्री नेपाल बैंकर्स संघ ।
- २१) श्री डेभलपमेण्ट बैंकर्स एसोसिएसन ।
- २२) श्री वित्तीय संस्था संघ ।
- २३) श्री नेपाल रेमिटर्स एसोसिएसन ।
- २४) श्री मुद्रा सटही व्यवसायी संघ नेपाल ।
- २५) श्री होटल एसोसियसन अफ नेपाल ।
- २६) श्री नेपाल एसोसियसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स ।



नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभागबाट जारी भएको एकीकृत परिपत्र-२०८१ मा संशोधन/परिमार्जन/थप सम्बन्धमा

क्र. सं.	एकीकृत इ.प्रा. परिपत्र	खण्ड/दफा/बुँदा	विद्यमान व्यवस्था	संशोधित व्यवस्था
१.	१/२०८१	१.१.३ (क)	आयातकर्ता (Applicant) को अनुरोधमा नियमानुसार खोलिने प्रतीतपत्र Issuing Bank ले आफ्नो Correspondent बैंकमार्फत विदेशस्थित Beneficiary को नाममा स्वीफ्टमार्फत पठाउनु पर्नेछ। यसरी पठाएको प्रतीतपत्र अन्तर्गत प्रतीतपत्र सम्बन्धी कागजातहरू (L/C Documents) Nominated Bank बाट Issuing Bank मा प्राप्त भएपछि नियमानुसार त्यस्ता कागजातहरू प्रतीतपत्रको शर्त अनुसार छ/छैन जाँच गरेपछि मात्र प्रतीतपत्रको Settlement गरी भुक्तानी प्रक्रिया अघि बढाउनु पर्नेछ।	आयातकर्ता (Applicant) को अनुरोधमा नियमानुसार खोलिने प्रतीतपत्र Issuing Bank ले आफ्नो Correspondent बैंकमार्फत विदेशस्थित Beneficiary को नाममा स्वीफ्ट वा यस बैंकबाट स्वीकृतिप्राप्त विद्युतीय भुक्तानीका उपकरणमार्फत पठाउनु पर्नेछ। यसरी पठाएको प्रतीतपत्र अन्तर्गत प्रतीतपत्र सम्बन्धी कागजातहरू (L/C Documents) Nominated Bank बाट Issuing Bank मा प्राप्त भएपछि नियमानुसार त्यस्ता कागजातहरू प्रतीतपत्रको शर्त अनुसार छ/छैन जाँच गरेपछि मात्र प्रतीतपत्रको Settlement गरी भुक्तानी प्रक्रिया अघि बढाउनु पर्नेछ।
२.	१/२०८१	१.१.५ (ट)	यदि कुनै आयातित मालसामानमा लाग्ने सम्पूर्ण भन्सार महसूल आयातित वस्तुको मूल्यको १० (दश) प्रतिशत भन्दा कम भएको कारण १० (दश) प्रतिशत बराबर रकमको चेक जारी गर्न उपयुक्त नहुने व्यहोराको निवेदन आयातकर्ताबाट प्राप्त भएमा उक्त निवेदनमा उल्लेख गरे अनुसारको प्रतिशतले हुने रकम बराबरको चेक जारी गर्ने र बाँकी रकम धरौटीको रूपमा लिई वि.वि.नि.फा.नं. ४/४(ग) जारी गर्नु पर्नेछ। उपर्युक्त धरौटी रकम सम्बन्धित बैंकले फिर्ता दिन सक्नेछ। यस्तो रकम फिर्ता दिनुअघि सम्बन्धित बैंकले देहायका कागजातहरू प्राप्त गरेको हुनुपर्ने छ : (१) भन्सार कार्यालयबाट दरपीठ भई आएको वि.वि.नि.फा.नं. ४/४(ग) को सक्कलप्रति, (२) प्रज्ञापनपत्रको प्रतिलिपि, (३) राजस्व तिरेको रसिद, कथमकदाचित धरौटी बापतको चेकहरू रद्द गर्नु परेमा निम्न कागजात हेरी जाँची सम्बन्धित बैंक आफैले रद्द गर्न सक्नेछ। (अ) आयात भन्सार प्रज्ञापनपत्र। (आ) राजस्व बापत रकम बुझाएको निस्सा। (इ) सम्बन्धित भन्सार कार्यालयबाट प्रमाणित भई आएको वि.वि.नि.फा.नं. ४/४(ग)	यदि कुनै आयातित मालसामानमा लाग्ने सम्पूर्ण भन्सार महसूल आयातित वस्तुको मूल्यको १० (दश) प्रतिशत भन्दा कम भएको कारण १० (दश) प्रतिशत बराबर रकमको चेक जारी गर्न उपयुक्त नहुने व्यहोराको निवेदन आयातकर्ताबाट प्राप्त भएमा उक्त निवेदनमा उल्लेख गरे अनुसारको प्रतिशतले हुने रकम बराबरको चेक जारी गर्ने र बाँकी रकम धरौटीको रूपमा लिई वि.वि.नि.फा.नं. ४/४ (ग) जारी गर्नु पर्नेछ। उपर्युक्त धरौटी रकम सम्बन्धित बैंकले फिर्ता दिन सक्नेछ। यस्तो रकम फिर्ता दिनुअघि सम्बन्धित बैंकले देहायका कागजातहरू प्राप्त गरेको हुनुपर्ने छ : (१) भन्सार कार्यालयबाट दरपीठ भई आएको वि.वि.नि.फा.नं. ४/४(ग) को सक्कलप्रति, (२) प्रज्ञापनपत्रको प्रतिलिपि, (३) राजस्व तिरेको रसिद, तर, आयात गरिएको वस्तु प्रचलित कानुनी व्यवस्थाबमोजिम नेपाल सरकारका निकायले लिलाम बिक्री गरेमा वा नष्ट गरेमा, वा वस्तु आयातको क्रममा दुर्घटना, चोरी आदि कारणबाट नेपाल भित्रिन नसकेमा सो प्रमाणित हुने कागजात पेश भएमा त्यस्तो आयात सम्बन्धी धरौटी फिर्ता गर्न माथि (१), (२) र (३) मा उल्लिखित कागजात आवश्यक पर्ने छैन। कथमकदाचित धरौटी बापतको चेकहरू रद्द गर्नु परेमा निम्न कागजात हेरी जाँची सम्बन्धित बैंक आफैले रद्द गर्न सक्नेछ। (अ) आयात भन्सार प्रज्ञापनपत्र। (आ) राजस्व बापत रकम बुझाएको निस्सा। (इ) सम्बन्धित भन्सार कार्यालयबाट प्रमाणित भई आएको वि.वि.नि.फा.नं. ४/४(ग)।
३.	१/२०८१	१.१.११ (ज)	(हाल नभएको)	दफा १.१.११ मा जुनसुकै कुरा लेखिएको भएतापनि कुनै देशको धितोपत्र बजारमा सूचीकृत कम्पनीको हकमा व्यापारिक साख सूचना अनिवार्य हुने छैन।



नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभागबाट जारी भएको एकीकृत परिपत्र-२०८१ मा संशोधन/परिमार्जन/थप सम्बन्धमा

क्र. सं.	एकीकृत इ.प्रा. परिपत्र	खण्ड/दफा/बुँदा	विद्यमान व्यवस्था	संशोधित व्यवस्था
४.	१/२०८१	विद्यमान: १.१.१७ संशोधन पश्चात् कायम हुने: १.१९	<p>सवारी वा ढुवानीका साधनहरू पैठारी सम्बन्धी व्यवस्था :</p> <p>(क) निर्माता कम्पनी वा निजको आधिकारिक बिक्रेताबाट खरिद गरिएका नयाँ सवारी वा ढुवानीका साधनहरू नेपालस्थित आधिकारिक बिक्रेताले मात्र पैठारी गर्न पाउनेछ ।</p> <p>(ख) रिकण्डीसन, प्रयोग भइसकेको वा नेपाल सवारी प्रदूषण मापदण्ड, २०६९ भित्र नपर्ने सवारी वा ढुवानीलगायत अन्य साधनहरू पैठारी गर्न पाइने छैन ।</p> <p>तर,</p> <p>(१) सरकारी निकाय, कूटनीतिक वा महसुल सुविधा प्राप्त व्यक्ति वा निकाय, ऋण तथा अनुदान सहयोगमा सञ्चालित सरकारी आयोजनाले पैठारी गर्ने सवारी तथा ढुवानीका साधन तथा अपाङ्गता भएका व्यक्तिले आफ्नो प्रयोजनको लागि पैठारी गर्ने स्कुटरमा खण्ड (क) को व्यवस्था लागु हुने छैन ।</p> <p>(२) दमकल (वारुणयन्त्र) पैठारी गर्दा खण्ड (क) तथा खण्ड (ख) को व्यवस्था लागु हुने छैन ।</p> <p>(३) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्ड बमोजिमको एम्बुलेन्स; शीर्षक ८७.०१ अन्तर्गत पर्ने ट्याक्टर र शीर्षक ८७.०५ मा पर्ने खास उद्देश्यका मोटरगाडी पैठारी गर्दा यस खण्ड (क) को व्यवस्था लागु हुने छैन ।</p> <p>(४) नेपालले आयोजना गर्ने अन्तर्राष्ट्रिय वा क्षेत्रीय महत्वको सभा सम्मेलनको प्रयोजनको लागि नेपाल सरकार, मन्त्रपरिषद्ले निर्णय गरी पैठारी गर्ने नेपाल सवारी प्रदूषण मापदण्ड, २०६९ भित्र पर्ने सवारी साधनको हकमा खण्ड (क) को व्यवस्था लागु हुने छैन ।</p> <p>(५) नेपाल सरकारको निर्णयद्वारा पूर्ण वा आंशिक भन्सार महसुल छुट दिइएको व्यक्ति वा संस्था वा निकायले सवारी साधन निर्माता कम्पनी वा निजको आधिकारिक बिक्रेताबाट खरिद गरी पैठारी गर्दा खण्ड (क) को व्यवस्था लागु हुने छैन ।</p>	<p>सवारी वा ढुवानीका साधनहरू पैठारी सम्बन्धी व्यवस्था :</p> <p>(क) निर्माता कम्पनी वा निजको आधिकारिक बिक्रेताबाट खरिद गरिएका नयाँ सवारी वा ढुवानीका साधनहरू नेपालस्थित आधिकारिक बिक्रेताले मात्र पैठारी गर्न पाउनेछ ।</p> <p>(ख) रिकण्डीसन, प्रयोग भइसकेको वा <b>नेपाल सवारी साधन प्रदूषण मापदण्ड, २०८२</b> भित्र नपर्ने सवारी वा ढुवानीलगायत अन्य साधनहरू पैठारी गर्न पाइने छैन ।</p> <p>तर,</p> <p>(१) सरकारी निकाय, कूटनीतिक वा महसुल सुविधा प्राप्त व्यक्ति वा निकाय, ऋण तथा अनुदान सहयोगमा सञ्चालित सरकारी आयोजनाले पैठारी गर्ने सवारी तथा ढुवानीका साधन तथा अपाङ्गता भएका व्यक्तिले आफ्नो प्रयोजनको लागि पैठारी गर्ने स्कुटरमा खण्ड (क) को व्यवस्था लागु हुने छैन ।</p> <p>(२) दमकल (वारुणयन्त्र) पैठारी गर्दा खण्ड (क) तथा खण्ड (ख) को व्यवस्था लागु हुने छैन ।</p> <p>(३) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्ड बमोजिमको एम्बुलेन्स; शीर्षक ८७.०१ अन्तर्गत पर्ने ट्याक्टर र शीर्षक ८७.०५ मा पर्ने खास उद्देश्यका मोटरगाडी पैठारी गर्दा यस खण्ड (क) को व्यवस्था लागु हुने छैन ।</p> <p>(४) नेपालले आयोजना गर्ने अन्तर्राष्ट्रिय वा क्षेत्रीय महत्वको सभा सम्मेलनको प्रयोजनको लागि नेपाल सरकार, मन्त्रपरिषद्ले निर्णय गरी पैठारी गर्ने <b>नेपाल सवारी साधन प्रदूषण मापदण्ड, २०८२</b> भित्र पर्ने सवारी साधनको हकमा खण्ड (क) को व्यवस्था लागु हुने छैन ।</p> <p>(५) नेपाल सरकारको निर्णयद्वारा पूर्ण वा आंशिक भन्सार महसुल छुट दिइएको व्यक्ति वा संस्था वा निकायले सवारी साधन निर्माता कम्पनी वा निजको आधिकारिक बिक्रेताबाट खरिद गरी पैठारी गर्दा खण्ड (क) को व्यवस्था लागु हुने छैन ।</p> <p><b>सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ बमोजिम सडकमा नचल्ने वा दर्ता गराउन नपर्नेको हकमा यस दफा १.१९ मा उल्लिखित व्यवस्था लागु हुने छैन ।</b></p>
५.	१/२०८१	१.६.३ (क)	<p>प्रत्येक प्रतीतपत्रमा अनिवार्य रूपमा निम्न व्यहोरा उल्लेख गर्नु पर्नेछ :</p> <p>(क) प्रत्येक प्रतीतपत्र अन्तर्गत शून्य एकीकृत वस्तु तथा सेवा कर लागेको (Zero Integrated Goods and Services Tax-IGST Free) Tax invoice</p>	<p>प्रत्येक प्रतीतपत्रमा अनिवार्य रूपमा निम्न व्यहोरा उल्लेख गर्नु पर्नेछ :</p> <p>(क) प्रत्येक प्रतीतपत्र अन्तर्गत शून्य एकीकृत वस्तु तथा सेवा कर लागेको (Zero Integrated Goods and Services Tax-IGST Free) Tax invoice</p>



नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभागबाट जारी भएको एकीकृत परिपत्र-२०८१ मा संशोधन/परिमार्जन/थप सम्बन्धमा

क्र. सं.	एकीकृत इ.प्रा. परिपत्र	खण्ड/दफा/बुँदा	विद्यमान व्यवस्था	संशोधित व्यवस्था
			संलग्न भएको हुनुपर्ने छ । साथै, सो Tax Invoice मा LUT/Bond No./ARN अनिवार्य रूपले उल्लेख भएको हुनु पर्नेछ । तर, निर्यातकर्ता भारतको विशेष आर्थिक क्षेत्र (Special Economic Zone) भित्रको निकाय हो भने त्यस्तो निर्यातको हकमा माथि उल्लिखित कागजात आवश्यक पर्ने छैन । तर, त्यस्तो निर्यात विशेष आर्थिक क्षेत्र (Special Economic Zone) बाट नै भएको व्यहोरा सम्बन्धित भारतीय भन्सारबाट प्रमाणित भई आएको हुनु पर्नेछ ।	संलग्न भएको हुनुपर्ने छ । साथै, सो Tax Invoice मा LUT/Bond No./ARN अनिवार्य रूपले उल्लेख भएको हुनु पर्नेछ । तर, निर्यातकर्ता भारतको विशेष आर्थिक क्षेत्र (Special Economic Zone) भित्रको निकाय हो भने त्यस्तो निर्यातको हकमा माथि उल्लिखित कागजात आवश्यक पर्ने छैन । तर, त्यस्तो निर्यात विशेष आर्थिक क्षेत्र (Special Economic Zone) बाट नै भएको व्यहोरा सम्बन्धित भारतीय भन्सार वा भारतीय सरकारी निकायबाट प्रमाणित भई आएको हुनु पर्नेछ ।
६.	१/२०८१	१.८	ग्लोबल टेण्डर मार्फत् भारतबाट आयात हुने वस्तु तथा सेवा खरिद सम्बन्धी व्यवस्था:	सार्वजनिक खरिद सम्बन्धी प्रचलित कानून लागु हुने सार्वजनिक निकायले अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र तथा सार्वजनिक खरिद कानून बमोजिमका अन्य खरिद विधि प्रयोग भई भारतबाट आयात हुने वस्तु तथा सेवा खरिद सम्बन्धी व्यवस्था:
७.	१/२०८१	१.८.४ को शुरुको अनुच्छेद	कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले ग्लोबल टेण्डर मार्फत् स्वीकृत गरेको बोलपत्रबाट मल, बीउ आयात गर्दा तेस्रो मुलुकमै निर्मित भई तेस्रो मुलुकबाटै Shipment हुने अवस्थामा ग्लोबल टेण्डर पर्ने भारतीय फर्म/कम्पनीको नाममा पनि विद्यमान व्यवस्थाबमोजिम विदेशी मुद्रा (परिवर्त्य विदेशी मुद्रा वा भारतीय रुपैयाँ) मा भुक्तानी गर्ने गरी प्रतीतपत्र खोल्न सकिनेछ । त्यस्तो ग्लोबल टेण्डर प्राप्त गर्ने नेपाली संस्था भएमा उक्त संस्थाको लागि तेस्रो मुलुकमै निर्मित भई तेस्रो मुलुकबाटै Shipment हुने मल, बीउ आयातको भुक्तानी भारतमा परिवर्त्य विदेशी मुद्रामा समेत हुने गरी प्रतीतपत्र खोल्न सकिनेछ ।	सार्वजनिक खरिद कानून लागु हुने सार्वजनिक निकायले सार्वजनिक खरिद कानूनबमोजिम खरिद गर्ने वस्तु तेस्रो मुलुकमा उत्पत्ति/निर्माण (Country of Origin) भई तेस्रो मुलुकबाट Shipment हुने अवस्थामा त्यस्तो वस्तुको आपूर्तिकर्ता भारतीय फर्म/कम्पनी भएमा विद्यमान व्यवस्थाबमोजिम विदेशी मुद्रा (परिवर्त्य विदेशी मुद्रा वा भारतीय रुपैयाँ) मा भुक्तानीका लागि सटही सुविधा प्रदान गर्न सकिनेछ । सार्वजनिक निकायलाई वस्तु आपूर्ति गर्ने आपूर्तिकर्ता नेपाली संस्था भएमा समेत नेपाली संस्थाले भारतस्थित संस्थासँग त्यस्तो वस्तु खरिद गर्दा सोको उत्पत्ति/निर्माण (Country of Origin) तेस्रो मुलुकमा भई तेस्रो मुलुकबाट Shipment हुने अवस्थामा सोको भुक्तानी भारतमा परिवर्त्य विदेशी मुद्रा वा भारतीय रुपैयाँमा गर्ने सटही सुविधा प्रदान गर्न सकिनेछ ।
८.	१/२०८१	१.११.२ (च)	नेपाल सरकार, सो अन्तर्गतका विभिन्न निकाय, सरकारी तथा अर्धसरकारी संघ संस्थाहरू, यस बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूले विभिन्न प्रयोजन (जस्तै: मालवस्तु तथा सेवा आयात, लिज वा लिज पर्चेज, सदस्यता शुल्क, सेवा भुक्तानी, मर्मत, विज्ञापन, सफ्टवेयर खरिद तथा सेवा, छपाई, डेमरेज, कानुनी सेवा, परामर्श सेवा, प्राविधिक लगायतका सेवा शुल्क) को लागि प्रयोजन पुष्टि हुने आवश्यक कागजात सहित भारतीय रुपैयाँको सटही सुविधा माग गरेमा नियमानुसार लाग्ने अग्रिम कर (TDS) दाखिला गरेको प्रमाण वा दाखिला गर्ने लिखित	नेपाल सरकार, सो अन्तर्गतका विभिन्न निकाय, सरकारी तथा अर्धसरकारी संघ संस्थाहरू, यस बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूले विभिन्न प्रयोजन (जस्तै: मालवस्तु तथा सेवा आयात, लिज वा लिज पर्चेज, सदस्यता शुल्क, सेवा भुक्तानी, मर्मत, विज्ञापन, सफ्टवेयर खरिद तथा सेवा, छपाई, डेमरेज, कानुनी सेवा, परामर्श सेवा, प्राविधिक लगायतका सेवा शुल्क) को लागि प्रयोजन पुष्टि हुने आवश्यक कागजात सहित भारतीय रुपैयाँको सटही सुविधा माग गरेमा नियमानुसार लाग्ने अग्रिम कर (TDS) दाखिला गरेको प्रमाण वा दाखिला गर्ने लिखित प्रतिवद्धताको आधारमा प्रचलित



नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभागबाट जारी भएको एकीकृत परिपत्र-२०८१ मा संशोधन/परिमार्जन/थप सम्बन्धमा

क्र. सं.	एकीकृत इ.प्रा. परिपत्र	खण्ड/दफा/बुँदा	विद्यमान व्यवस्था	संशोधित व्यवस्था
			प्रतिवद्धताको आधारमा प्रचलित व्यवस्था बमोजिम भारतस्थित Beneficiary लाई भुक्तानी गर्ने प्रयोजनको लागि सटही सुविधा प्रदान गर्न सकिनेछ। यस्तो सटही सुविधा व्यक्ति विशेषको नाममा पठाउनु परेमा यस विभागको स्वीकृति अनिवार्य रूपमा लिएको हुनु पर्नेछ।	व्यवस्था बमोजिम भारतस्थित Beneficiary लाई भुक्तानी गर्ने प्रयोजनको लागि सटही सुविधा प्रदान गर्न सकिनेछ। यस्तो सटही सुविधा व्यक्ति विशेषको नाममा पठाउनु परेमा यस विभागको स्वीकृति अनिवार्य रूपमा लिएको हुनु पर्नेछ। तर, नेपाली बीमा कम्पनीहरूले विशेषज्ञ सेवा (जस्तै: Actuary, Survey, Valuation आदि) का लागि प्राकृतिक व्यक्तिलाई गर्नु पर्ने भुक्तानीको सटही सुविधाको लागि नेपाल बीमा प्राधिकरणको सिफारिस समेतको आधारमा वाणिज्य बैंकबाट प्राप्त गर्न सक्नेछन्।
९.	१/२०८१	१.२०	(हाल नभएको)	यस एकीकृत परिपत्र २०८१ बमोजिम हुने वस्तु आयातको बिलबीजक, Proforma Invoice, Indent, Contract Paper मा दफा १.१.१ (क) (३) मा उल्लिखित विवरण हुनु पर्नेछ। कुनै कारणवश त्यस्तो विवरण उल्लेख नहुने प्रकृतिको वस्तु भएमा सो व्यहोरासमेत Proforma Invoice, Indent, Contract Paper मा उल्लेख हुनु पर्नेछ।
१०.	१/२०८१	अनुसूची १.१७	क्र.सं. ७०: ३९०१.४०.०० Polyolefin Elastomer	क्र.सं. ७०: ३९०१.४०.०० Ethylene-alpha-olefin copolymers, having a specific gravity of less than 0.94
११.	५/२०८१	(क), १ (ज) को शुरुको वाक्य	निर्यात प्रयोजनको लागि रकम प्राप्त भएको ४ महिना भित्रमा अग्रिम भुक्तानी प्रमाणपत्र जारी गरिसक्नु पर्नेछ।	निर्यात प्रयोजनको लागि प्राप्त रकमको अग्रिम भुक्तानी प्रमाणपत्र जारी गरी निर्यातकर्तालाई रकम भुक्तानी दिनु पर्नेछ। यो व्यवस्था लागु हुनुपूर्व निर्यात रकम भित्रिई अग्रिम भुक्तानी प्रमाणपत्र जारी नभएकाको हकमा २०८२ पुस मसान्तभित्र अग्रिम भुक्तानी प्रमाणपत्र जारी गर्न बाधा पर्ने छैन।
१२.	५/२०८१	(ग)	नेपाली/विदेशी नागरिक वा नेपालमा दर्ता भएका फर्म/कम्पनी/संस्था/शाखा कार्यालयले बिक्री, कमिशन, शुल्क, पारिश्रमिक लगायत विभिन्न प्रयोजनका लागि फिर्ता (Repatriation) नहुने गरी विदेश (नागरिक वा फर्म/कम्पनी/संस्था) बाट प्राप्त हुने रकम सम्बन्धित वेनेफिसियरीको बैंक खातामा जम्मा गर्ने गरी रकम ल्याउन सकिने छ। तर, समाज कल्याण ऐन, २०४९ बमोजिमका सामाजिक संघ संस्थाले भित्र्याउने रकमको हकमा भने प्रचलित कानूनबमोजिम समाज कल्याण परिषदलाई गराइएको पूर्व जानकारी वा पूर्व स्वीकृति समेत आवश्यक पर्नेछ।	नेपाली/विदेशी नागरिक वा नेपालमा दर्ता भएका फर्म/कम्पनी/संस्था/शाखा कार्यालयले बिक्री, कमिशन, शुल्क, पारिश्रमिक लगायत विभिन्न प्रयोजनका लागि फिर्ता (Repatriation) नहुने गरी विदेश (नागरिक वा फर्म/कम्पनी/संस्था) बाट प्राप्त हुने रकम सम्बन्धित वेनेफिसियरीको बैंक खातामा जम्मा गर्ने गरी रकम ल्याउन सकिने छ। तर, प्रचलित कानूनबमोजिम नेपाल सरकारको निकाय वा नियामक निकायबाट कुनै स्वीकृति लिनु पर्ने भए सो लिएको कागजात समेत पेश गर्नु पर्नेछ। प्रचलित कानूनबमोजिम नेपाल सरकारको निकाय वा नियामक निकायबाट कुनै स्वीकृति लिनु नपर्ने भएमा सोही व्यहोरा उल्लिखित वेनेफिसियरी (प्राकृतिक व्यक्ति भए स्वयम् र कृत्रिम व्यक्ति भए सञ्चालक समिति वा अख्तियारप्राप्त अधिकारी) को स्व:घोषणा लिनु पर्नेछ। साथै, अन्यथा पर्न गएमा सोको सम्पूर्ण



नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभागबाट जारी भएको एकीकृत परिपत्र-२०८१ मा संशोधन/परिमार्जन/थप सम्बन्धमा

क्र. सं.	एकीकृत इ.प्रा. परिपत्र	खण्ड/दफा/बुँदा	विद्यमान व्यवस्था	संशोधित व्यवस्था
				जिम्मेवारी वहन गर्ने व्यहोरा उल्लिखित स्व:घोषणा समेत वेनेफिसियरीसँग लिनु पर्नेछ ।
१३.	७/ २०८१	१(घ)	नपुग सटही सुविधाको लागि निवेदन दिन सकिने : यस परिपत्रमा भएको व्यवस्थाबमोजिम प्राप्त हुने सटही सुविधा नपुग हुन गई बढी रकम आवश्यक परेमा आफ्नो वा नाता प्रमाणित हुने कागजातसहित आफ्नो एकाघर परिवारका कुनै सदस्यको स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्रको प्रतिलिपि र रकम नपुग हुनाको कारण सहित विभागमा निवेदन गरेमा औचित्यको आधारमा आवश्यकतानुसार सटही सुविधा दिन सकिनेछ ।	नपुग सटही सुविधाको लागि निवेदन दिन सकिने : यस परिपत्रमा भएको व्यवस्थाबमोजिम प्राप्त हुने सटही सुविधा नपुग हुन गई बढी रकम आवश्यक परेमा आफ्नो वा नाता प्रमाणित हुने कागजातसहित आफ्नो एकाघर परिवारका कुनै सदस्यको स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्रको प्रतिलिपि र रकम नपुग हुनाको कारण सहित विभागमा निवेदन गरेमा औचित्यको आधारमा आवश्यकतानुसार सटही सुविधा दिइनेछ ।
१४.	७/ २०८१	४(क)	भिसा बापत संकलित नेपाली रुपैयाँको सटही सुविधा सम्बन्धी व्यवस्था क) नेपालस्थित विदेशी राजदूतावास/ नियोगहरूले भिसा दस्तुर बापत संकलन गरेको नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा आफ्नो राष्ट्रमा पठाउनु पर्दा सम्बन्धित विदेशी राजदूतावास/नियोगको आधिकारिक अनुरोध पत्रको आधारमा सम्बन्धित बैंकले यस्तो सटही उपलब्ध गराउन सक्नेछ । यस्तो सटहीको विवरण महिना समाप्त भएको १५ दिन भित्र अनिवार्य रुपमा यस विभागलाई उपलब्ध गराउनु पर्नेछ ।	भिसा बापत संकलित नेपाली रुपैयाँको सटही सुविधा सम्बन्धी व्यवस्था क) नेपालस्थित विदेशी राजदूतावास/ नियोगहरूले भिसा दस्तुर बापत संकलन गरेको नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा आफ्नो राष्ट्रमा पठाउनु पर्दा सम्बन्धित विदेशी राजदूतावास/नियोगको आधिकारिक अनुरोध पत्रको आधारमा सम्बन्धित बैंकले यस्तो सटही उपलब्ध गराउन सक्नेछ । कुनै देशको सरकारी निकाय, कूटनीतिक नियोग (नेपालमा अवस्थित वा विदेशमा अवस्थित), वा विदेशी संस्था (विदेशी सरकारी निकायबाट नेपाल समेत हेर्ने गरी तोकिएको) ले भिसा सम्बन्धी कार्यको लागि नेपालका संस्थालाई तोकेंमा सो प्रमाणित हुने कागजातको आधारमा सम्बन्धित सरकारी निकाय/नियोग वा विदेशी संस्था (विदेशी सरकारी निकायबाट आधिकारिक रुपमा तोकिएको) लाई भिसा शुल्क पठाउन सकिनेछ । यस्तो सटहीको विवरण महिना समाप्त भएको १५ दिन भित्र अनिवार्य रुपमा यस विभागलाई उपलब्ध गराउनु पर्नेछ ।
१५.	७/ २०८१	८(क) (४)	बैंक/वित्तीय संस्थाहरूले आफ्नै प्रयोजनको लागि प्रयोग गर्ने Refinitiv, Bloomberg, Bridge-News, Swift, ATM को License शुल्क, कार्ड Personalization, Core Banking Software (including maintenance), AML/CFT Software ((including maintenance) सेवाको भुक्तानी ।	बैंक/वित्तीय संस्थाहरूले आफ्नै प्रयोजनको लागि प्रयोग गर्ने Refinitiv, Bloomberg, Bridge-News, Swift, ATM को License शुल्क, कार्ड Personalization, Core Banking Software (including maintenance), AML/CFT Software (including maintenance), <b>Accounting Software</b> लगायत अन्य बैकिङ्ग सम्बन्धी Software सेवाको भुक्तानी ।
१६.	७/ २०८१	१०	विविध कार्यक्रमहरू सञ्चालन गर्ने अगुवा आयोजक संस्था (Lead Organizer) लाई उपलब्ध हुने सटही व्यवस्था नेपालका विश्वविद्यालय, सरकारी अनुदान तथा सहयोगमा संचालित संघ/संस्था वा अन्तर्राष्ट्रिय गैर सरकारी संघ संस्थाहरूले अगुवा आयोजक संस्था (Lead Organizer) को रुपमा रही	विविध कार्यक्रमहरू सञ्चालन गर्ने संस्थालाई उपलब्ध हुने सटही व्यवस्था: प्रचलित कानूनबमोजिम नेपालमा संस्थापित संस्था, नेपालका विश्वविद्यालय, सरकारी अनुदान तथा सहयोगमा संचालित संघ/संस्था वा अन्तर्राष्ट्रिय गैर सरकारी संघ संस्थाहरूले विदेशस्थित सरकार वा संघ संस्थाहरूबाट विदेशी मुद्रामा आर्थिक सहयोग प्राप्त



नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभागबाट जारी भएको एकीकृत परिपत्र-२०८१ मा संशोधन/परिमार्जन/थप सम्बन्धमा

क्र. सं.	एकीकृत इ.प्रा. परिपत्र	खण्ड/दफा/बुँदा	विद्यमान व्यवस्था	संशोधित व्यवस्था
			<p>विदेशस्थित सरकार वा संघ संस्थाहरूबाट विदेशी मुद्रामा आर्थिक सहयोग प्राप्त गरी नेपाल सहित अन्य मुलुकका लागि कार्यक्रम सञ्चालन गरेको भएमा कुल विदेशी मुद्रा नेपाल भित्रिएको प्रमाण, सम्बन्धित नियामक निकायको सिफारिस र सम्बन्धित पक्षहरू बीच रकम समेत उल्लेख भएको सम्झौताका आधारमा नेपालका लागि प्राप्त रकम कट्टा गरी बाँकी विदेशी मुद्रा रकम प्राप्त गर्ने सम्बन्धित वाणिज्य बैंकहरूमाफत् कार्यक्रम सञ्चालन हुने अन्य मुलुकमा पठाउन सक्नेछन् ।</p>	<p>गरी नेपाल सहित अन्य मुलुकका लागि कार्यक्रम सञ्चालन गरेको भएमा कुल विदेशी मुद्रा नेपाल भित्रिएको प्रमाण, सम्बन्धित नियामक निकायको सिफारिस र सम्बन्धित पक्षहरू बीच रकम समेत उल्लेख भएको सम्झौताका आधारमा नेपालका लागि प्राप्त रकम कट्टा गरी बाँकी विदेशी मुद्रा रकम प्राप्त गर्ने सम्बन्धित वाणिज्य बैंकहरूमाफत् कार्यक्रम सञ्चालन हुने अन्य मुलुकमा पठाउन वा फिर्ता पठाउन सक्नेछन् ।</p> <p>नियामक निकाय नहुने प्रकृतिका संस्थाको हकमा सोही व्यहोरा उल्लेख गरी अन्यथा पर्न गएमा सम्पूर्ण जिम्मेवारी वहन गर्ने स्वःघोषणा अख्तियारप्राप्त अधिकारीबाट पेश भएमा समेत सम्झौता बमोजिमको रकम फिर्ता/भुक्तानी पठाउन सकिनेछ ।</p> <p>यस व्यवस्था अन्तर्गत परिवर्त्य विदेशी मुद्रा प्राप्त भएमा भारतमा समेत परिवर्त्य विदेशी मुद्रा पठाउन सकिनेछ ।</p>
१७.	७/ २०८१	१४(क)	<p>विदेशी मुद्रा फिर्ता पठाउने सम्बन्धी व्यवस्था (क) विदेशबाट विभिन्न प्रयोजनको लागि प्राप्त भएका विदेशी मुद्रा रकम पठाउने बैंकबाट फिर्ता गर्न माग भई आएमा र जुन प्रयोजनको लागि विदेशी मुद्रा भित्रिएको हो सोअनुरूप खर्च नहुने भएमा र त्यस्तो रकम सम्बन्धित खातामा जम्मा भइसकेको भए बेनेफिसरीको समेत सहमति लिई प्राप्त भएको विदेशी मुद्राको सीमा ननाघ्ने गरी अमेरिकी डलर १० हजार सम्म वा सो बराबरको विदेशी मुद्रा आवश्यक कागजातका आधारमा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी प्रचलित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्थाको पूर्ण पालना हुने गरी रकम प्राप्त गर्ने सम्बन्धित बैंकले एजेन्सी खातामा जम्मा भएको ६० दिनभित्र फिर्ता पठाउन सक्नेछ । तर, त्यस्तो रकम अवैधानिक तथा अपराधिक प्रकृतिको भएमा फिर्ता पठाउन मिल्ने छैन ।</p> <p>साथै, त्यस्तो अमेरिकी डलर १० हजारसम्म विदेशस्थित आफ्नो एजेन्सी खातामा जम्मा भइसकेको तर सम्बन्धित लाभग्राही (Beneficiary) को खातामा जम्मा भइनसकेको वा भुक्तानी भइनसकेको विदेशी मुद्रा रकमहरू फिर्ता (Refund) को लागि सम्बन्धित बैंकबाट आधिकारिक अनुरोध भएमा एजेन्सी खातामा जम्मा भएको ६० दिनभित्र सम्म मात्र फिर्ता गर्न सकिने छ ।</p>	<p>विदेशी मुद्रा फिर्ता पठाउने सम्बन्धी व्यवस्था (क) विदेशबाट विभिन्न प्रयोजनको लागि प्राप्त भएको विदेशी मुद्रा जुन प्रयोजनको लागि भित्रिएको हो सोअनुरूप खर्च नहुने भएमा सम्बन्धित बेनेफिसियरी (नेपालमा रकम प्राप्त) को सहमति लिई प्राप्त भएको विदेशी मुद्राको सीमा ननाघ्ने गरी अमेरिकी डलर १० हजारसम्म वा सो बराबरको विदेशी मुद्रा आवश्यक कागजातका आधारमा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी प्रचलित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्थाको पूर्ण पालना हुने गरी बेनेफिसियरीको खातामा जम्मा भएको ६० दिनभित्र फिर्ता पठाउन सक्नेछ । तर, त्यस्तो रकम अवैधानिक तथा अपराधिक प्रकृतिको भएमा फिर्ता पठाउन मिल्ने छैन ।</p> <p>बेनेफिसियरीको खातामा जम्मा नभई सम्बन्धित बैंकको एजेन्सी वा नोस्ट्रो खातामा जम्मा भएको रकम बैंक तथा वित्तीय संस्था आफैले फिर्ता पठाउन सक्नेछ ।</p> <p>यसरी फिर्ता गरिएको फेहरिस्त मासिक रुपमा महिना व्यतीत भएको १५ दिनभित्र यस विभागमा पठाउनु पर्नेछ । तर, त्यस्तो रकम शंकास्पद देखिएमा फिर्ता पठाउन मिल्नेछैन ।</p>



नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभागबाट जारी भएको एकीकृत परिपत्र-२०८१ मा संशोधन/परिमार्जन/थप सम्बन्धमा

क्र. सं.	एकीकृत इ.प्रा. परिपत्र	खण्ड/दफा/बुँदा	विद्यमान व्यवस्था	संशोधित व्यवस्था
			यसरी फिर्ता गरिएको फेहरिस्त मासिक रूपमा महिना व्यतीत भएको १५ दिनभित्र यस विभागमा पठाउनु पर्नेछ। तर, त्यस्तो रकम शंकास्पद देखिएमा फिर्ता पठाउन मिल्नेछैन।	
१८.	७/ २०८१	१४(ख)	विदेशी पक्षबाट ट्रेकिड, टुर प्याकेजको लागि पठाएको अग्रिम भुक्तानी रकम कुनै कारणवश त्यस्तो प्याकेज रद्द भई रकम पठाउने व्यक्ति वा संस्थाबाट फिर्ता माग भएमा विदेशबाट रकम आएको प्रमाण तथा रकम प्राप्त गर्ने ट्राभल कम्पनीको अनुरोधको आधारमा दुई पक्ष बीचको सहमति वा सम्बन्धित ट्राभल कम्पनीको नीतिबमोजिम आशिक वा पूरै रकम अमेरिकी डलर १०,००० सम्म बैंकहरुबाट नै फिर्ता गर्न सकिनेछ। यसरी रकम फिर्ता गर्दा रकम पठाउने विदेशी बैंकबाट Fund Return सम्बन्धी अनुरोध आवश्यक पर्ने छैन। यस्तो रकम प्राप्त भएको मितिबाट ३६५ दिनभन्दा बढी भएमा यस विभागको स्वीकृति लिएर मात्र फिर्ता गर्न सकिने छ।	विदेशी पक्षबाट ट्रेकिड, टुर प्याकेजको लागि पठाएको अग्रिम भुक्तानी रकम कुनै कारणवश त्यस्तो प्याकेज रद्द (आशिक रद्द समेत) भई रकम पठाउने व्यक्ति वा संस्थाबाट फिर्ता माग भएमा विदेशबाट रकम आएको प्रमाण तथा रकम प्राप्त गर्ने ट्राभल कम्पनीको अनुरोधको आधारमा दुई पक्ष बीचको सहमति वा सम्बन्धित ट्राभल कम्पनीको नीतिबमोजिम आशिक वा पूरै रकम अमेरिकी डलर १०,००० सम्म बैंकहरुबाट नै फिर्ता गर्न सकिनेछ। यसरी रकम फिर्ता गर्दा रकम पठाउने विदेशी बैंकबाट Fund Return सम्बन्धी अनुरोध आवश्यक पर्ने छैन। यस्तो रकम प्राप्त भएको मितिबाट ३६५ दिनभन्दा बढी भएमा यस विभागको स्वीकृति लिएर मात्र फिर्ता गर्न सकिने छ।
१९.	७/ २०८१	१४(ग)	कुनै सार्वजनिक संस्थान वा निकायहरुले ग्लोबल टेन्डरअन्तर्गत बोलपत्र आह्वान गर्दा प्राप्त भएको Bid Security, Performance Security, Advance Payment Guarantee लगायतका त्यस्तो बोलपत्रसम्बन्धी Guarantee बापतको रकम फिर्ता गर्न अनुरोध भई आएमा सो निकाय वा संस्थानको सिफारिसपत्र, बोलपत्रमा भाग लिने विदेशी पक्षको रकम फिर्ता गर्ने अनुरोध तथा उक्त रकम सम्बन्धित खातामा जम्मा भएको प्रमाणको आधारमा बैंक तथा वित्तीय संस्थाहरुबाट नै फिर्ता गर्न सकिनेछ। यसरी रकम फिर्ता गर्दा रकम पठाउने विदेशी बैंकबाट Fund Return सम्बन्धी अनुरोध आवश्यक पर्ने छैन। यस्तो रकम फिर्तामा रकम सम्बन्धी सीमा लागु हुने छैन।	कुनै सार्वजनिक संस्थान वा निकायहरुले अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र अन्तर्गत बोलपत्र आह्वान गर्दा प्राप्त भएको Bid Security, Performance Security, Advance Payment Guarantee लगायतका त्यस्तो बोलपत्रसम्बन्धी Guarantee बापतको रकम फिर्ता गर्न अनुरोध भई आएमा सो निकाय वा संस्थानको सिफारिसपत्र, बोलपत्रमा भाग लिने विदेशी पक्षको रकम फिर्ता गर्ने अनुरोध तथा उक्त रकम सम्बन्धित खातामा जम्मा भएको प्रमाणको आधारमा बैंक तथा वित्तीय संस्थाहरुबाट नै फिर्ता गर्न सकिनेछ। <b>साथै, सार्वजनिक निकाय वा नेपाल सरकार र विदेशी सरकार समेत सहभागी भई सञ्चालन हुने परियोजनाका लागि वस्तु तथा सेवा आपूर्ति गर्न छनौट भएको कुनै विदेशी संस्थाको नेपालमा संस्थापित शाखा, सम्पर्क कार्यालय, स्थायी संस्थापना, सहायक कम्पनी/संस्थाले नेपालबाट गरेको आयातको भुक्तानीको लागि आफ्नो मुख्य संस्थाबाट रकम भित्र्याएकोमा बढी भएको रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थाले फिर्ता गर्न सक्नेछ।</b> यसरी रकम फिर्ता गर्दा रकम पठाउने विदेशी बैंकबाट Fund Return सम्बन्धी अनुरोध आवश्यक पर्ने छैन। यस्तो रकम फिर्तामा रकम सम्बन्धी सीमा लागु हुने छैन।
२०.	७/ २०८१	१४(घ)	इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था/विप्रेषण कम्पनी र विदेशस्थित रेमिटेन्स कम्पनीबीच भएको	इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था/विप्रेषण कम्पनी र विदेशस्थित रेमिटेन्स कम्पनीबीच भएको





नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभागबाट जारी भएको एकीकृत परिपत्र-२०८१ मा संशोधन/परिमार्जन/थप सम्बन्धमा

क्र. सं.	एकीकृत इ.प्रा. परिपत्र	खण्ड/दफा/बुँदा	विद्यमान व्यवस्था	संशोधित व्यवस्था
			विप्रेषण कारोबारसम्बन्धी सम्झौता Termination गर्ने सहमतिको आधारमा Prefunding Basis मा प्राप्त रकममध्ये खातामा बाँकी रकम फिर्ता गर्नको लागि यस विभागले प्रदान गरेको त्यस्तो विप्रेषण कारोबारसम्बन्धी सम्झौताको स्वीकृति, विदेशी पक्षले रकम फिर्ता गर्न गरेको अनुरोध, सम्बन्धित खाताको बैंक स्टेटमेन्ट तथा पछिल्लो ६ महिनामा प्राप्त भएको रकमको SWIFT Message को आधारमा अमेरिकी डलर १५,००० सम्म फिर्ता गर्न यस बैंकको स्वीकृति आवश्यक पर्ने छैन।	विप्रेषण कारोबारसम्बन्धी सम्झौता Termination गर्ने सहमतिको आधारमा Prefunding Basis मा प्राप्त रकममध्ये खातामा बाँकी रकम फिर्ता गर्नको लागि यस विभागले प्रदान गरेको त्यस्तो विप्रेषण कारोबारसम्बन्धी सम्झौताको स्वीकृति, विदेशी पक्षले रकम फिर्ता गर्न गरेको अनुरोध, सम्बन्धित खाताको बैंक स्टेटमेन्ट तथा प्राप्त भएको रकमको SWIFT Message को आधारमा फिर्ता गर्न यस बैंकको स्वीकृति आवश्यक पर्ने छैन।
२१.	७/ २०८१	१४(ड)	उपखण्ड (क), (ख), (ग) र (घ) मा उल्लिखित सीमाभन्दा अधिक रकम यस बैंकको स्वीकृतिको आधारमा मात्र फिर्ता गर्न सकिनेछ। त्यसको लागि सम्बन्धित बैंकले रकम फिर्ता गर्नुपर्ने कारण खुलाई सम्बन्धित उपखण्डमा उल्लिखित कागजात/प्रमाण सहित यस बैंकमा निवेदन पेश गर्नु पर्नेछ।	उपखण्ड (क) र (ख) मा उल्लिखित सीमाभन्दा अधिक रकम यस बैंकको स्वीकृतिको आधारमा मात्र फिर्ता गर्न सकिनेछ। त्यसको लागि सम्बन्धित बैंकले रकम फिर्ता गर्नुपर्ने कारण खुलाई सम्बन्धित उपखण्डमा उल्लिखित कागजात/प्रमाण सहित यस बैंकमा निवेदन पेश गर्नु पर्नेछ।
२२.	७/ २०८१	१६(क)	बैंक तथा वित्तीय संस्थाहरूको शाखा/सम्पर्क/एजेन्सी कार्यालय खोल्न यस बैंकबाट स्वीकृति लिएको पत्र, सम्झौता पत्र, कर्मचारीको नियुक्ति पत्र, कर भुक्तानी विवरण आदिका आधारमा बैंक तथा वित्तीय संस्थाका विदेशस्थित शाखा/सम्पर्क/एजेन्सी कार्यालयको लागि सम्झौता अनुसारको घरभाडा, कर्मचारीको तलवभत्ता, विज्ञापन, कानुनी तथा प्रशासनिक खर्चका लागि आवश्यक विदेशी मुद्रा सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नै भुक्तानी गर्न/पठाउन सकिनेछ।	बैंक तथा वित्तीय संस्थाहरूको शाखा/सम्पर्क/एजेन्सी कार्यालय खोल्न यस बैंकबाट स्वीकृति लिएको पत्र, सम्झौता पत्र, कर्मचारीको नियुक्ति पत्र, कर भुक्तानी विवरण आदिका आधारमा बैंक तथा वित्तीय संस्थाका विदेशस्थित शाखा/सम्पर्क/एजेन्सी कार्यालयको लागि <b>संस्थाको स्वीकृत बजेट तथा कार्य योजनाको अधीनमा रही</b> सम्झौता अनुसारको घरभाडा, कर्मचारीको तलवभत्ता, विज्ञापन, कानुनी तथा प्रशासनिक खर्च, <b>कार्यालय सञ्चालनको लागि आवश्यक पर्ने कम्प्युटर, फर्निचर, सवारी साधन आदि खरिदका लागि</b> आवश्यक विदेशी मुद्रा सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नै भुक्तानी गर्न/पठाउन सकिनेछ।
२३.	७/ २०८१	१७	विदेशी नागरिक (भारतीय समेत) को पारिश्रमिकको सटही व्यवस्था सम्बन्धमा १. नेपाली फर्म, कम्पनी तथा संस्थामा कार्यरत विदेशी नागरिकहरूले रोजगारदातासँग गरेको करारमा वा रोजगारदाताबाट जारी नियुक्तिपत्रमा उल्लिखित तलब भत्ता तथा अन्य सुविधा बापतको रकममा प्रचलित कानून बमोजिम कर कट्टी पश्चात हुन आउने रकमको बढीमा ७० (सत्तरी) प्रतिशतसम्म विदेशी मुद्रामा देहायका कागजातका आधारमा सम्बन्धित मुलुकमा पठाउन सकिने छ। (क) आवश्यक कागजातहरू : (१) सम्बन्धित व्यक्तिको निवेदन (२) रोजगारदाता फर्म, कम्पनी तथा संस्थाको सिफारिसपत्र	विदेशी नागरिक (भारतीय समेत) को पारिश्रमिकको सटही व्यवस्था सम्बन्धमा १. रोजगारदातासँग गरेको करारमा वा रोजगारदाताबाट जारी नियुक्तिपत्रमा उल्लिखित पारिश्रमिक बापतको रकममा प्रचलित कानूनबमोजिम कर कट्टी पश्चात बाँकी हुने सम्पूर्ण रकमसम्म विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ बमोजिम विदेशी लगानी भएका नेपाली कम्पनी वा उद्योगमा कार्यरत विदेशी नागरिकलाई विदेशी मुद्रामा; नेपाली फर्म, कम्पनी वा संस्थामा कार्यरत गैर-बासिन्दा विदेशी नागरिकलाई विदेशी मुद्रामा; र नेपाली फर्म, कम्पनी वा संस्थामा कार्यरत विदेशी नागरिकलाई भारतीय रुपैयाँमा देहायका कागजातका आधारमा सम्बन्धित मुलुकमा पठाउन सकिने छ। (क) आवश्यक कागजातहरू :



नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभागबाट जारी भएको एकीकृत परिपत्र-२०८१ मा संशोधन/परिमार्जन/थप सम्बन्धमा

क्र. सं.	एकीकृत इ.प्रा. परिपत्र	खण्ड/दफा/बुँदा	विद्यमान व्यवस्था	संशोधित व्यवस्था
			<p>(३) नेपाल सरकार, श्रम विभागको श्रम स्वीकृति पत्र (भारतीय नागरिकको हकमा अनिवार्य नहुने)</p> <p>(४) कर्मचारी परिचयपत्र र नियुक्तिपत्र/सम्भौतापत्र</p> <p>(५) पारिश्रमिक कर तिरेको प्रमाण वा भौचरको प्रतिलिपि</p> <p>(६) प्रवेशाज्ञा (भिसा) बहालसम्बन्धी प्रमाण (भारतीय नागरिकको हकमा अनिवार्य नहुने)</p> <p>(ख) सञ्चयकोष, अवकाश कोष र उपदान रकमको हकमा नियमानुसार लाग्ने कर कट्टा गरी पाउने पुरै रकम पठाउन सकिनेछ। तर, कार्यरत अवधिमा नै उक्त कोषहरूबाट प्राप्त सापटी रकम पठाउन अनुरोध गरेमा सम्बन्धित कोषको ७० प्रतिशत रकम मात्र पठाउन पाइनेछ।</p> <p>(ग) उपखण्ड (क) र (ख) मा उल्लिखित सीमाभन्दा बढी रकम पठाउनको लागि यस बैंकको स्वीकृति आवश्यक पर्नेछ।</p> <p>२. नेपालका वायुसेवा प्रदायक कम्पनीहरूमा कार्यरत विदेशी नागरिकको श्रम स्वीकृति र सम्भौताको अवधि बहाल रहेको अवस्थामा रोजगारदातासँग गरेको करारमा उल्लिखित पारिश्रमिकमा प्रचलित कानूनबमोजिम कर कट्टी पश्चात हुन आउने रकमको बढीमा ७० (सत्तरी) प्रतिशतसम्मको रकम भुक्तानीको लागि देहायका कागजातको आधारमा पारिश्रमिक कर तिरेको प्रमाण लिई परिवर्त्य विदेशी मुद्रामा (भारतीय नागरिकको हकमा भारतीय मुद्रामा) सम्बन्धित मुलुकमा पठाउन सकिने छ।</p> <p>(क) आवश्यक कागजातहरू :</p> <p>(१) सम्बन्धित व्यक्तिको निवेदन,</p> <p>(२) वायुसेवा प्रदायक कम्पनीको सिफारिस पत्र,</p> <p>(३) नेपाल सरकार, श्रम विभागको श्रम स्वीकृति पत्र,</p> <p>(४) कर्मचारी परिचयपत्र र नियुक्तिपत्र/सम्भौता पत्र,</p> <p>(५) पारिश्रमिक कर तिरेको प्रमाण वा भौचरको प्रतिलिपि,</p> <p>(६) प्रवेशाज्ञा (भिसा) बहाल सम्बन्धी प्रमाण (भारतीय नागरिक वाहेकको हकमा)।</p> <p>(ख) सञ्चयकोष, अवकाश कोष र उपदान बापतको रकमको हकमा नियमानुसार लाग्ने कर कट्टा गरी पाउने पुरै रकम पठाउन सकिनेछ। तर, कार्यरत अवधिमा ७०% रकम मात्र पठाउन पाइनेछ।</p>	<p>(१) सम्बन्धित व्यक्तिको निवेदन</p> <p>(२) रोजगारदाता फर्म, कम्पनी तथा संस्थाको सिफारिसपत्र,</p> <p>(३) नेपाल सरकार, श्रम विभागको श्रम स्वीकृति पत्र (भारतीय नागरिकको हकमा अनिवार्य नहुने)</p> <p>(४) कर्मचारी परिचयपत्र र नियुक्तिपत्र/सम्भौतापत्र</p> <p>(५) पारिश्रमिक कर तिरेको प्रमाण वा भौचरको प्रतिलिपि</p> <p>(६) प्रवेशाज्ञा (भिसा) बहालसम्बन्धी प्रमाण (भारतीय नागरिकको हकमा अनिवार्य नहुने)।</p> <p>२. रोजगारदातासँग गरेको करारमा उल्लिखित पारिश्रमिकमा प्रचलित कानूनबमोजिम कर कट्टी पश्चात हुन आउने सम्पूर्ण रकमसम्मको भुक्तानीको लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ बमोजिम विदेशी लगानी भएका नेपाली वायुसेवा प्रदायक कम्पनी वा उद्योगमा कार्यरत विदेशी नागरिकलाई विदेशी मुद्रामा; नेपालका वायुसेवा प्रदायक कम्पनीहरूमा कार्यरत गैर-बासिन्दा विदेशी नागरिकलाई विदेशी मुद्रामा; र नेपालका वायुसेवा प्रदायक कम्पनीहरूमा कार्यरत विदेशी नागरिकलाई भारतीय रुपैयाँमा देहायका कागजातको आधारमा पारिश्रमिक कर तिरेको प्रमाण लिई सम्बन्धित मुलुकमा पठाउन सकिने छ।</p> <p>(क) आवश्यक कागजातहरू :</p> <p>(१) सम्बन्धित व्यक्तिको निवेदन,</p> <p>(२) वायुसेवा प्रदायक कम्पनीको सिफारिस पत्र,</p> <p>(३) नेपाल सरकार, श्रम विभागको श्रम स्वीकृति पत्र,</p> <p>(४) कर्मचारी परिचयपत्र र नियुक्तिपत्र/सम्भौता पत्र,</p> <p>(५) पारिश्रमिक कर तिरेको प्रमाण वा भौचरको प्रतिलिपि,</p> <p>(६) प्रवेशाज्ञा (भिसा) बहाल सम्बन्धी प्रमाण (भारतीय नागरिक वाहेकको हकमा)।</p> <p>३. उपदफा १ र २ मा उल्लिखित बाहेक औद्योगिक व्यवसाय ऐन, २०७६ लागु हुने नेपालमा संस्थापित संस्थामा काम गरी पारिश्रमिक बापतको सटही सुविधाको लागि बैंक तथा वित्तीय संस्थाले देहायका कागजातको आधारमा कर कट्टी पश्चात्को रकमको बढीमा ७० प्रतिशत रकमसम्म परिवर्त्य विदेशी मुद्रामा सटही सुविधा प्रदान गर्न सक्नेछ।</p> <p>(१) सम्बन्धित व्यक्तिको निवेदन,</p> <p>(२) रोजगारदाता फर्म, कम्पनी तथा संस्थाको सिफारिसपत्र,</p> <p>(३) नेपाल सरकार, श्रम विभागको श्रम स्वीकृति पत्र (भारतीय नागरिकको हकमा अनिवार्य नभएको),</p>



नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभागबाट जारी भएको एकीकृत परिपत्र-२०८१ मा संशोधन/परिमार्जन/थप सम्बन्धमा

क्र. सं.	एकीकृत इ.प्रा. परिपत्र	खण्ड/दफा/बुँदा	विद्यमान व्यवस्था	संशोधित व्यवस्था
				<p>(४) कर्मचारी परिचयपत्र र नियुक्तिपत्र/सम्झौतापत्र,            (५) पारिश्रमिक कर तिरेको प्रमाण वा भौचरको प्रतिलिपि,            (६) प्रवेशाज्ञा (भिसा) बहालसम्बन्धी प्रमाण (भारतीय नागरिकको हकमा अनिवार्य नभएको) ।</p> <p>४. उपदफा १, २ र ३ मा जुनसुकै कुरा लेखिएको भएतापनि सञ्चयकोष, अवकाश कोष, उपदान, सामाजिक सुरक्षा कोष, सञ्चित औषधि, सञ्चित बिदा लगायत रोजगारी सम्बन्धी अन्य सञ्चित रकमको हकमा नियमानुसार लाग्ने कर कट्टा पश्चात् पाउने पूरै रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थामार्फत पठाउन सकिनेछ ।</p> <p>५. उपदफा १, २, ३ र ४ मा उल्लिखित व्यवस्थाहरु पालना हुने गरी विदेशी नागरिकको समेत सहमति भएमा सम्बन्धित रोजगारदाताको निवेदनको आधारमा रोजगारदाताको खाता खर्च गरी (एकमुष्ट समेत) विदेशी मुद्रा सम्बन्धित मुलुकमा पठाउन सकिनेछ ।</p> <p><b>प्रष्टीकरण:</b> यस दफाको प्रयोजनको लागि गैर-बासिन्दा व्यक्ति भन्नाले प्रचलित आयकर ऐन बमोजिमको बासिन्दा व्यक्ति बाहेकको व्यक्तिलाई सम्झनु पर्छ ।</p>
२४.	७/ २०८१	१७	२(क). उपदफा १ र २ मा जुनसुकै कुरा लेखिएको भएतापनि परिवर्त्य विदेशी मुद्राको स्रोत भएका संस्थाबाट परिवर्त्य विदेशी मुद्रामा पारिश्रमिक प्राप्त गर्ने गरी नेपालमा कार्यरत भारतीय नागरिकलाई त्यस्तो खाताको मौज्जातले खामेसम्म उपदफा १ र २ मा उल्लिखित सीमा र कागजातको अधीनमा रही परिवर्त्य विदेशी मुद्रामा समेत पारिश्रमिकको रिप्याट्रियशन सुविधा प्रदान गर्न सकिनेछ ।	६. दफा १७ मा जुनसुकै कुरा लेखिएको भएतापनि परिवर्त्य विदेशी मुद्राको स्रोत भएका संस्थाबाट परिवर्त्य विदेशी मुद्रामा पारिश्रमिक प्राप्त गर्ने गरी नेपालमा कार्यरत भारतीय नागरिकलाई त्यस्तो खाताको मौज्जातले खामेसम्म <b>दफा १७</b> मा उल्लिखित सीमा र कागजातको अधीनमा रही परिवर्त्य विदेशी मुद्रामा समेत पारिश्रमिकको रिप्याट्रियशन सुविधा प्रदान गर्न सकिनेछ ।
२५.	७/ २०८१	१७	३. नेपालमा कार्यरत भारतीय नागरिकले नेपाली वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकमा खोलेको बैंकखाता आवद्ध विद्युतीय बैंकिङ्ग (इ-बैंकिङ्ग), अन्तरबैंक भुक्तानी, मोबाइल बैंकिङ्ग, Quick Response Code मार्फत राष्ट्रिय भुक्तानी स्वीच (National Payment Switch) पूर्ण रुपमा सञ्चालनमा नआएसम्म सो अन्तर्गतको Retail Payment Switch (RPS) को माध्यमबाट भारतीय बैंक तथा वित्तीय संस्थामा खोलिएको व्यक्तिगत खातामा प्रति दिन भा.रु. १५,०००/- र प्रति महिना भा.रु. १००,०००/- जम्मा हुने गरी पारिश्रमिक बापतको सटही सुविधा (Personal Payment/P-to-P Transfers) प्रदान गर्न सकिनेछ । तर, यस्तो सटही सुविधामा उपदफा १ र २ मा उल्लिखित सीमा समेत लागू हुने गरी	७. नेपालमा कार्यरत भारतीय नागरिकले नेपाली वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकमा खोलेको बैंकखाता आवद्ध विद्युतीय बैंकिङ्ग (इ-बैंकिङ्ग), अन्तरबैंक भुक्तानी, मोबाइल बैंकिङ्ग, Quick Response Code मार्फत राष्ट्रिय भुक्तानी स्वीच (National Payment Switch) पूर्ण रुपमा सञ्चालनमा नआएसम्म सो अन्तर्गतको Retail Payment Switch (RPS) को माध्यमबाट भारतीय बैंक तथा वित्तीय संस्थामा खोलिएको व्यक्तिगत खातामा प्रति दिन भा.रु. १५,०००/- र प्रति महिना भा.रु. १००,०००/- जम्मा हुने गरी पारिश्रमिक बापतको सटही सुविधा (Personal Payment/P-to-P Transfers) प्रदान गर्न सकिनेछ ।



नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभागबाट जारी भएको एकीकृत परिपत्र-२०८१ मा संशोधन/परिमार्जन/थप सम्बन्धमा

क्र. सं.	एकीकृत इ.प्रा. परिपत्र	खण्ड/दफा/बुँदा	विद्यमान व्यवस्था	संशोधित व्यवस्था
			सम्बन्धित बैंक तथा वित्तीय संस्थाले व्यवस्था मिलाउनु पर्नेछ ।	
२६.	९/२०८१	प्रस्तावना	नेपाली नागरिकले नगदमा राख्न सक्ने तथा सटही गर्न सक्ने नगद परिवर्त्य विदेशी मुद्राका सम्बन्धमा देहायबमोजिमको व्यवस्था गरिएकोले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ ले दिएको अधिकार प्रयोग गरी नेपाल राष्ट्र बैंक, बैंकिङ विभागलगायत सम्पूर्ण प्रदेशस्थित कार्यालयहरू तथा इजाजतपत्रप्राप्त “क” वर्गका वाणिज्य बैंकहरू तथा राष्ट्रिय स्तरका “ख” वर्गका विकास बैंकहरू तथा इजाजतपत्र प्राप्त मनिचेञ्जर कम्पनीहरूलाई यो परिपत्र जारी गरिएको छ ।	नेपाली नागरिकले नगदमा राख्न सक्ने तथा सटही गर्न सक्ने नगद परिवर्त्य विदेशी मुद्राका सम्बन्धमा देहायबमोजिमको व्यवस्था गरिएकोले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ ले दिएको अधिकार प्रयोग गरी नेपाल राष्ट्र बैंक, बैंकिङ विभागलगायत सम्पूर्ण प्रदेशस्थित कार्यालयहरू तथा इजाजतपत्रप्राप्त “क” वर्गका वाणिज्य बैंकहरू तथा राष्ट्रिय स्तरका “ख” वर्गका विकास बैंकहरू, इजाजतपत्र प्राप्त मनिचेञ्जर कम्पनीहरू तथा नेपाली नागरिकलाई यो परिपत्र जारी गरिएको छ ।
२७.	१०/२०८१	९ थप	(हाल नभएको)	सार्वजनिक खरिद कानून लागु हुने सार्वजनिक निकायसँग सम्झौता गरी उक्त सम्झौताको Bill of Quantity बमोजिमका वस्तु सम्झौता गर्ने आपूर्तिकर्ताले आयात गरी सार्वजनिक निकायलाई आपूर्ति गर्नु पर्ने व्यवस्था भई सो सम्बन्धमा सार्वजनिक निकायबाट सिफारिस समेत भइआएमा त्यस्तो आयात ड्राफ्ट/टी.टी., DAP, DAA मार्फत गर्दा रकम सम्बन्धी सीमा र सात दिन व्यतीत हुनु पर्ने व्यवस्था लागु हुने छैन । त्यस्तो आयात उधारोमा समेत गर्न सकिनेछ । साथै, सार्वजनिक निकायबाट परिवर्त्य विदेशी मुद्रा प्राप्त भएपश्चात् त्यस्तो आयातको भुक्तानी हुने शर्त कायम गरी भारतमा परिवर्त्य विदेशी मुद्रामा भुक्तानी हुने गरी समेत आयात गर्न सकिनेछ ।
२८.	१०/२०८१	१० थप	(हाल नभएको)	सार्वजनिक खरिद कानून लागु हुने सार्वजनिक निकायसँग सम्झौता गरी उक्त सम्झौता बमोजिमको सेवा आपूर्ति गर्ने संस्थाले नेपालबाट सटही सुविधा लिई विदेशमा भुक्तानी गर्नु पर्ने भएमा सम्बन्धित सार्वजनिक निकायबाट सिफारिस समेत भइआएमा त्यस्तो सटही सुविधा वाणिज्य बैंकले प्रदान गर्न सक्नेछ । यस्तो सटही सुविधाको लागि परिपत्र ११ मा उल्लिखित रकमको सीमा लागु हुने छैन र नियामक निकायको सिफारिस अनिवार्य हुने छैन ।
२९.	१०/२०८१	११ थप	(हाल नभएको)	सार्वजनिक निकायलाई प्रचलित सार्वजनिक खरिद कानूनबमोजिम खरिदका लागि भारतमा परिवर्त्य विदेशी मुद्रामा भुक्तानी हुने गरी सटही सुविधा प्रदान गर्न सकिने छ ।
३०.	११/२०८१	प्रस्तावना	नेपालमा स्थापना भएका कुनै फर्म, कम्पनी वा संस्थाले विदेशस्थित सेवा प्रदायक फर्म, कम्पनी वा संस्था सँग सम्झौता गरी नेपालमा सेवा लिए बापतको रकम सटही सुविधा प्रदान गर्ने सम्बन्धमा देहाय बमोजिमको व्यवस्था गरिएकोले	नेपालमा स्थापना भएका कुनै फर्म, कम्पनी, संस्था, वा नेपाली नागरिकले विदेशस्थित सेवा प्रदायक फर्म, कम्पनी वा संस्था सँग सम्झौता गरी नेपालमा सेवा लिए बापतको रकम सटही सुविधा प्रदान गर्ने सम्बन्धमा देहाय बमोजिमको व्यवस्था गरिएकोले



नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभागबाट जारी भएको एकीकृत परिपत्र-२०८१ मा संशोधन/परिमार्जन/थप सम्बन्धमा

क्र. सं.	एकीकृत इ.प्रा. परिपत्र	खण्ड/दफा/बुँदा	विद्यमान व्यवस्था	संशोधित व्यवस्था
			सोही बमोजिम गर्नु/गराउनुहुन विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ ले दिएको अधिकार प्रयोग गरी नेपाल राष्ट्र बैंक, बैंकिङ विभाग, इजाजतपत्रप्राप्त “क” वर्गका वाणिज्य बैंकहरु र राष्ट्रिय स्तरका “ख” वर्गका विकास बैंकहरुलाई यो परिपत्र जारी गरिएको छ।	सोही बमोजिम गर्नु/गराउनुहुन विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ ले दिएको अधिकार प्रयोग गरी नेपाल राष्ट्र बैंक, बैंकिङ विभाग, इजाजतपत्रप्राप्त “क” वर्गका वाणिज्य बैंकहरु र राष्ट्रिय स्तरका “ख” वर्गका विकास बैंकहरुलाई यो परिपत्र जारी गरिएको छ।
३१.	११/२०८१	(क)	भारत बाहेकका मुलुकबाट हुने सेवा (सफ्टवेयर, तालिम, सदस्यता शुल्क समेत) आयात सम्बन्धी व्यवस्था:	भारत बाहेकका मुलुकबाट हुने सेवा (वस्तु आयात बाहेक) आयात सम्बन्धी व्यवस्था:
३२.	११/२०८१	क (१)	अमेरिकी डलर ५,००० वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्रा सम्मको लागि यस परिपत्रको बुँदा नं. ५ मा उल्लिखित कागजातहरु लिई सटही सुविधा प्रदान गर्न सकिनेछ।	प्रति पटक अमेरिकी डलर ८,००० वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्रा सम्मको लागि यस परिपत्रको बुँदा नं. ५ मा उल्लिखित कागजातहरु लिई सटही सुविधा प्रदान गर्न सकिनेछ।
३३.	११/२०८१	क (२)	नेपालमा दर्ता भएका फर्म, कम्पनी वा संस्थाले अमेरिकी डलर ५,००० भन्दा बढीको विदेशी विनिमयमा दायित्व सृजना हुने गरी विदेशस्थित कुनै सेवा प्रदायकसँग सम्झौता गर्नु परेमा वा सेवा बापतको भुक्तानी गर्नु पर्ने भएमा आफ्नो नियामक निकायबाट स्वीकृति वा सिफारिस प्राप्त गर्नु पर्नेछ। सिफारिस गर्ने नियामक निकायले सो सेवा आयातको भुक्तानी पठाउने रकम आवश्यकता र औचित्यको आधारमा यकीन गरी विद्यमान व्यवस्थाबमोजिम सटही सुविधा उपलब्ध गराउन सिफारिस गर्नु पर्नेछ।	नेपालमा दर्ता भएका फर्म, कम्पनी वा संस्थाले प्रति पटक अमेरिकी डलर ८,००० भन्दा बढीको विदेशी विनिमयमा दायित्व सृजना हुने गरी विदेशस्थित कुनै सेवा प्रदायकसँग सम्झौता गर्नु परेमा वा सेवा बापतको भुक्तानी गर्नु पर्ने भएमा आफ्नो नियामक निकायबाट स्वीकृति वा सिफारिस प्राप्त गर्नु पर्नेछ। सिफारिस गर्ने नियामक निकायले सो सेवा आयातको भुक्तानी पठाउने रकम आवश्यकता र औचित्यको आधारमा यकीन गरी विद्यमान व्यवस्थाबमोजिम सटही सुविधा उपलब्ध गराउन सिफारिस गर्नु पर्नेछ।
३४.	११/२०८१	क (३)	नियामक निकायबाट सम्झौता/सहमति स्वीकृत वा सटही सिफारिसको आधारमा यस परिपत्रको बुँदा नं. ५ मा उल्लिखित कागजातहरु लिई अमेरिकी डलर १२,००० वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्रासम्म वाणिज्य बैंकहरुबाट नै सटही सुविधा प्रदान गर्न सकिनेछ।	नियामक निकायबाट सम्झौता/सहमति स्वीकृत वा सटही सिफारिसको आधारमा यस परिपत्रको बुँदा नं. ५ मा उल्लिखित कागजातहरु लिई प्रति पटक अमेरिकी डलर १५,००० वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्रासम्म वाणिज्य बैंकहरुबाट नै सटही सुविधा प्रदान गर्न सकिनेछ।
३५.	११/२०८१	क (४)	अमेरिकी डलर १२,००० वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राभन्दा माथिको भुक्तानीको लागि नियामक निकायको सिफारिस सहित यस विभागको स्वीकृतिको आधारमा मात्र सटही सुविधा प्रदान गर्नु पर्नेछ। साथै, नियामक निकाय नभएको र नियामक निकायबाट सम्झौता/सहमति स्वीकृत वा सिफारिस हुन नसकेको अवस्थामा अमेरिकी डलर ५,००० वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्रा भन्दा अधिक रकमको भुक्तानीको लागि समेत यस विभागको स्वीकृतिको आधारमा मात्र सटही सुविधा प्रदान गर्नु पर्नेछ।	प्रति पटक अमेरिकी डलर १५,००० वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राभन्दा माथिको भुक्तानीको लागि नियामक निकायको सिफारिस सहित यस विभागको स्वीकृतिको आधारमा मात्र सटही सुविधा प्रदान गर्नु पर्नेछ। साथै, नियामक निकाय नभएको र नियामक निकायबाट सम्झौता/सहमति स्वीकृत वा सिफारिस हुन नसकेको अवस्थामा प्रति पटक अमेरिकी डलर ८,००० वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्रा भन्दा अधिक रकमको भुक्तानीको लागि समेत यस विभागको स्वीकृतिको आधारमा मात्र सटही सुविधा प्रदान गर्नु पर्नेछ।
३६.	११/२०८१	क (५) (क)	फर्म, कम्पनी वा संस्था दर्ता प्रमाणपत्र र करदर्ता प्रमाणपत्र।	फर्म, कम्पनी वा संस्था दर्ता प्रमाणपत्र र स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्र।



नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभागबाट जारी भएको एकीकृत परिपत्र-२०८१ मा संशोधन/परिमार्जन/थप सम्बन्धमा

क्र. सं.	एकीकृत इ.प्रा. परिपत्र	खण्ड/दफा/बुँदा	विद्यमान व्यवस्था	संशोधित व्यवस्था
३७.	११/२०८१	क (५) (छ)	सञ्चालक समितिबाट वा सञ्चालक समिति नहुनेको हकमा अख्तियारप्राप्त अधिकारीबाट सटही सुविधा माग गर्ने सम्बन्धमा भएको निर्णयको प्रतिलिपि र सञ्चालक समिति वा सञ्चालक समिति नहुनेको हकमा अख्तियारप्राप्त अधिकारीबाट विदेशी मुद्रा अपचलन भएमा सोको सम्पूर्ण जिम्मेवारी लिने स्व:घोषणा ।	सञ्चालक समितिबाट वा अख्तियारप्राप्त अधिकारीबाट सटही सुविधा माग गर्ने सम्बन्धमा भएको निर्णयको प्रतिलिपि र सञ्चालक समिति वा अख्तियारप्राप्त अधिकारीबाट विदेशी मुद्रा अपचलन भएमा सोको सम्पूर्ण जिम्मेवारी लिने स्व:घोषणा ।
३८.	११/२०८१	क (५) (ज)	काम सम्पन्न भए पश्चात सटही सुविधा माग गरिएको भए सो पुष्टी हुने कागजातहरू ।	काम सम्पन्न भए पश्चात सटही सुविधा माग गरिएको भए सो पुष्टी हुने कागजातहरू (यस्तो भूक्तानी अग्रिम रूपमा समेत गर्न सकिनेछ) ।
३९.	११/२०८१	क (८) को शुरुको वाक्य	वायुयान सेवा सञ्चालक संस्थालाई अमेरिकी डलर १,००,००० (अमेरिकी डलर एक लाख) वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्रा (भारतमा अमेरिकी डलर १,००,००० बराबर हुने भा.रु. वा परिवर्त्य विदेशी मुद्रामा भूक्तानी गर्न सकिने) सम्मको सेवा आयातको लागि देहायबमोजिमका कागजातहरूको आधारमा वाणिज्य बैंकहरूबाट विदेशी मुद्रा सटही सुविधा उपलब्ध गराउन सकिनेछ :	वायुयान सेवा सञ्चालक संस्थालाई प्रति पटक अमेरिकी डलर १,००,००० (अमेरिकी डलर एक लाख) वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्रा (भारतमा अमेरिकी डलर १,००,००० बराबर हुने भा.रु. वा परिवर्त्य विदेशी मुद्रामा भूक्तानी गर्न सकिने) सम्मको सेवा आयातको लागि देहाय बमोजिमका कागजातहरूको आधारमा वाणिज्य बैंकहरूबाट विदेशी मुद्रा सटही सुविधा उपलब्ध गराउन सकिनेछ :
४०.	११/२०८१	क (८)(क)	फर्म, कम्पनी वा संस्था दर्ता प्रमाणपत्र र करदर्ता प्रमाणपत्र ।	फर्म, कम्पनी वा संस्था दर्ता प्रमाणपत्र र स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्र ।
४१.	११/२०८१	क (८)	(घ) सेवा प्रदान गर्ने संस्थासँग गरेको सम्झौता र बिलबीजकको प्रमाणित प्रतिलिपि ।	(घ) सम्झौता हुने प्रकृतिको सेवा आयातको हकमा सेवा प्रदान गर्ने संस्थासँग गरेको प्रमाणित सम्झौता (सम्झौता नहुनेको हकमा सोसम्बन्धमा स्व:घोषणा पेश गर्नु पर्ने) । (घ१) सेवा आयातको बिलबिजक ।
४२.	११/२०८१	क (८)	(छ) नियामक निकायको सिफारिस ।	(छ) नियामक निकायको सिफारिस । तर, अमेरिकी डलर ८,००० वा भा.रु. ५ लाख सम्मको हकमा अनिवार्य नहुने ।
४३.	११/२०८१	क (९) (क)	आयोजनाको दर्ता प्रमाणपत्र र करदर्ता प्रमाणपत्र ।	आयोजनाको दर्ता प्रमाणपत्र र स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्र ।
४४.	११/२०८१	क (१०) (४)	यस्तो सटही सुविधा अधिकतम अमेरिकी डलर १,५०० वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्रासम्म प्रदान गर्न सकिनेछ । तर, भिसा आवेदनको हकमा सम्बन्धित दूतावास लगायत भिसा आवेदन शुल्क संकलन गर्न अधिकारप्राप्त निकायले परिवर्त्य विदेशी मुद्रामा नै भिसा शुल्क लिने व्यवस्था गरेमा (विद्युतीय माध्यम समेत) तोकिएको भिसा शुल्कसम्मको सटही सुविधा प्रदान गर्दा उल्लिखित अधिकतम अमेरिकी डलर १,५०० को सीमाले बाधा पुऱ्याएको मानिने छैन ।	यस्तो सटही सुविधा अधिकतम अमेरिकी डलर १,५०० वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्रासम्म प्रदान गर्न सकिनेछ । तर, देहायको अवस्थामा अमेरिकी डलर १,५०० को सीमा लागु हुने छैन: (अ) भिसा आवेदनको हकमा सम्बन्धित दूतावास लगायत भिसा आवेदन शुल्क संकलन गर्न अधिकारप्राप्त निकायले परिवर्त्य विदेशी मुद्रामा नै भिसा शुल्क लिने व्यवस्था गरेमा (विद्युतीय माध्यम समेत) तोकिएको भिसा शुल्कसम्मको सटही सुविधा प्रदान गर्न । (आ) प्राविधिक शिक्षा, व्यावसायिक तालिम तथा अनलाइनमार्फत अध्ययनको हकमा सम्बन्धित विदेशी



नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभागबाट जारी भएको एकीकृत परिपत्र-२०८१ मा संशोधन/परिमार्जन/थप सम्बन्धमा

क्र. सं.	एकीकृत इ.प्रा. परिपत्र	खण्ड/दफा/बुँदा	विद्यमान व्यवस्था	संशोधित व्यवस्था
				संस्थालाई एकै पटक वा पटक पटक गरी भुक्तानी हुने गरी वार्षिक अमेरिकी डलर ५,००० सम्म ।
४५.	११/२०८१	क (११) (१)	सेवा आयात गर्दाको हकमा अमेरिकी डलर १२,०००।- (बाह्र हजार मात्र) वा सो बराबरको परिवर्त्य विदेशी मुद्रा भन्दा बढी रकमको विदेशी मुद्रा अग्रिम भुक्तानी गर्नु पर्ने भएमा विदेशी बैंकको बैंक ग्यारेण्टी आवश्यक पर्नेछ ।	सेवा आयात गर्दाको हकमा प्रति पटक अमेरिकी डलर १५,०००।- वा सो बराबरको परिवर्त्य विदेशी मुद्रा भन्दा बढी रकमको विदेशी मुद्रा अग्रिम भुक्तानी गर्नु पर्ने भएमा विदेशी बैंकको बैंक ग्यारेण्टी आवश्यक पर्नेछ ।
४६.	११/२०८१	क (११) (२)	अमेरिकी डलर १२,०००।- भन्दा बढी रकमको सेवा आयात गर्दा नियामक निकायको सिफारिस लिनु पर्नेछ ।	प्रति पटक अमेरिकी डलर १५,०००।- भन्दा बढी रकमको सेवा आयात गर्दा नियामक निकायको सिफारिस लिनु पर्नेछ ।
४७.	११/२०८१	क मा १३ थप	(हाल नभएको)	विदेशी संस्थाले नेपालमा सञ्चालन गर्ने भाषा परीक्षा वा मानकीकृत परीक्षण जस्तै: TOEFL, IELTS, PTE, GRE, GMAT, SAT आदि सेवा आयात नेपाली संस्थाले गर्दा सोबापतको भुक्तानीको लागि प्रति पटक अमेरिकी डलर १५,००० सम्मको सटही सुविधा दफा ५ मा उल्लिखित कागजातहरूको आधारमा वाणिज्य बैंकले प्रदान गर्न सक्नेछ । सोका लागि नियामक निकायको सिफारिस अनिवार्य हुने छैन ।
४८.	११/२०८१	ख	भारतबाट हुने सेवा (सफ्टवेयर, तालिम, सदस्यता शुल्क समेत) आयात सम्बन्धी व्यवस्था:	भारतबाट हुने सेवा (वस्तु आयात बाहेक) आयात सम्बन्धी व्यवस्था:
४९.	११/२०८१	ख (२) को शुरु वाक्य	नेपाली नागरिक तथा नेपालमा विधिवत दर्ता भएका फर्म, कम्पनी, संघ संस्थाले भारतस्थित नियोग, संघ, संस्था, कम्पनीसँग लिने विभिन्न सेवा शुल्क भुक्तानीको लागि भारतीय रूपैयाँ ३ लाखसम्मको सटही सुविधा देहायबमोजिमका कागजातहरू लिई वाणिज्य बैंकहरूबाट प्रदान गर्न सकिनेछ :	नेपाली नागरिक तथा नेपालमा विधिवत दर्ता भएका फर्म, कम्पनी, संघ संस्थाले भारतस्थित नियोग, संघ, संस्था, कम्पनीसँग लिने विभिन्न सेवा शुल्क भुक्तानीको लागि प्रति पटक भारतीय रूपैयाँ ५ लाखसम्मको सटही सुविधा देहाय बमोजिमका कागजातहरू लिई वाणिज्य बैंकहरूबाट प्रदान गर्न सकिनेछ :
५०.	११/२०८१	ख (२)	(४) सेवा प्रदान गर्ने संस्थासँग गरेको सम्झौता र बिलबीजकको प्रमाणित प्रतिलिपि,	(४) सम्झौता हुने प्रकृतिको सेवा आयातको हकमा सेवा प्रदान गर्ने संस्थासँग गरेको प्रमाणित सम्झौता (सम्झौता नहुनेको हकमा सोसम्बन्धमा स्व:घोषणा पेश गर्नु पर्ने) । (४क) सेवा आयातको बिलबिजक ।
५१.	११/२०८१	ख (२)(५)	सम्झौता बमोजिम सटही सुविधा माग गर्ने सम्बन्धमा सञ्चालक समिति वा सञ्चालक समिति नहुने प्रकृतिको संस्थाको हकमा अख्तियारप्राप्त अधिकारीबाट भएको निर्णयको प्रतिलिपि र विदेशी मुद्रा अपचलन भएमा सोको सम्पूर्ण जिम्मेवारी लिने सम्बन्धी स्व:घोषणा । आवेदक प्राकृतिक व्यक्तिको हकमा आवेदक स्वयम्ले स्व:घोषणा गर्नु पर्नेछ ।	सम्झौताबमोजिम सटही सुविधा माग गर्ने सम्बन्धमा सञ्चालक समिति वा अख्तियारप्राप्त अधिकारीबाट भएको निर्णयको प्रतिलिपि र विदेशी मुद्रा अपचलन भएमा सोको सम्पूर्ण जिम्मेवारी लिने सम्बन्धी स्व:घोषणा । आवेदक प्राकृतिक व्यक्तिको हकमा आवेदक स्वयम्ले स्व:घोषणा गर्नु पर्नेछ ।
५२.	११/२०८१	ख (३)	माथि दफा २ को अवस्था बाहेक नेपालमा विधिवत दर्ता भई कारोबार गर्न स्वीकृति प्राप्त गरेका नेपाली तथा विदेशी संघ/संस्था/कम्पनी आदिले भारतस्थित संघ/संस्था/कम्पनीसँग विविध	माथि दफा २ को अवस्था बाहेक नेपालमा विधिवत दर्ता भई कारोबार गर्न स्वीकृति प्राप्त गरेका नेपाली तथा विदेशी संघ/संस्था/कम्पनी आदिले भारतस्थित संघ/संस्था/कम्पनीसँग विविध सेवा सुविधा लिने



नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभागबाट जारी भएको एकीकृत परिपत्र-२०८१ मा संशोधन/परिमार्जन/थप सम्बन्धमा

क्र. सं.	एकीकृत इ.प्रा. परिपत्र	खण्ड/दफा/बुँदा	विद्यमान व्यवस्था	संशोधित व्यवस्था
			सेवा सुविधा लिने सम्भौता/सहमति बमोजिमको भारतीय रुपैयाँ ३० लाख सम्मको भुक्तानी वाणिज्य बैंकहरूबाट माथि दफा २ मा उल्लेखित कागजातहरूका अतिरिक्त भुक्तानी गर्नु पर्ने रकमको लागि सम्बन्धित नियामक निकायबाट सम्भौता/सहमति स्वीकृत वा सटही सिफारिस भएको पत्र लिई सटही सुविधा प्रदान गर्न सकिनेछ । भारतीय रुपैयाँ ३० लाखभन्दा माथिको भुक्तानी तथा नियामक निकाय नभएको र नियामक निकायबाट सम्भौता स्वीकृत वा सिफारिस हुन नसकेको अवस्थामा सोभन्दा कम रकममा समेत (माथि दफा २ को अवस्था बाहेक) यस विभागको स्वीकृतको आधारमा मात्र सटही सुविधा प्रदान गर्नु पर्नेछ ।	सम्भौता/सहमति बमोजिमको प्रति पटक भारतीय रुपैयाँ ४० लाख सम्मको भुक्तानी वाणिज्य बैंकहरूबाट माथि दफा २ मा उल्लेखित कागजातहरूका अतिरिक्त भुक्तानी गर्नु पर्ने रकमको लागि सम्बन्धित नियामक निकायबाट सम्भौता/सहमति स्वीकृत वा सटही सिफारिस भएको पत्र लिई सटही सुविधा प्रदान गर्न सकिनेछ । प्रति पटक भारतीय रुपैयाँ ४० लाखभन्दा माथिको भुक्तानी तथा नियामक निकाय नभएको र नियामक निकायबाट सम्भौता स्वीकृत वा सिफारिस हुन नसकेको अवस्थामा सोभन्दा कम रकममा समेत (माथि दफा २ को अवस्था बाहेक) यस विभागको स्वीकृतको आधारमा मात्र सटही सुविधा प्रदान गर्नु पर्नेछ ।
५३.	११/ २०८१	ख (५)	(हाल नभएको)	परिवर्त्य विदेशी मुद्राको खातावालाको हकमा इ.प्रा. परिपत्र: १७ मा तोकिएको रकम सम्बन्धी सीमासम्म भारतबाट सेवा आयातको भुक्तानी परिवर्त्य विदेशी मुद्रामा समेत गर्न सकिने छ ।
५४.	११/ २०८१	(घ) थप	(हाल नभएको)	नेपाली बीमा कम्पनीहरूले विशेषज्ञ सेवाको लागि विदेशी प्राकृतिक व्यक्तिलाई भारतीय रुपैयाँ वा परिवर्त्य विदेशी मुद्रामा गर्नु पर्ने बिलबीजक बमोजिम भुक्तानीको सटही सुविधाको लागि नेपाल बीमा प्राधिकरणको सिफारिस समेतको आधारमा वाणिज्य बैंकबाट सटही सुविधा प्राप्त गर्न सक्नेछन् । यस्तो सटही सुविधाको लागि रकम सम्बन्धी सीमा लागु हुने छैन ।
५५.	११/ २०८१	(ङ) थप	(हाल नभएको)	कुनै आवेदकको यस परिपत्रमा उल्लेख भएबमोजिम नियामक निकाय नभएमा सो सम्बन्धमा आवेदकको सञ्चालक समिति वा अख्तियारप्राप्त अधिकारीले स्व:घोषणा गर्नु पर्नेछ ।
५६.	१२/ २०८१	२(छ)	अन्तर्राष्ट्रिय संघ संस्था वा कुटनीतिक नियोग आदि विदेशी संस्थामा ६ महिनाभन्दा बढी समयसम्म कामकाज गरी नेपालमा बसेको यकीन भएमा ती विदेशीहरूबाट अन्तर्राष्ट्रिय उडान र कार्गो बाहेक अरू बिलको भुक्तानी नेपाली रुपैयाँमा पनि लिन सकिनेछ ।	अन्तर्राष्ट्रिय संघ संस्था, कुटनीतिक नियोग, विदेशी संस्था, नेपाली उद्योग, कम्पनी वा संस्थामा ६ महिनाभन्दा बढी समयसम्म कामकाज गरी नेपालमा बसेको यकीन भएमा ती विदेशीहरूबाट अन्तर्राष्ट्रिय उडान र कार्गो बाहेक अरू बिलको भुक्तानी नेपाली रुपैयाँमा पनि लिन सकिनेछ ।
५७.	१२/ २०८१	२(ड)	ट्राभल/टूर एजेन्सीहरूले परिवर्त्य विदेशी मुद्रामा बिक्री गरेका आन्तरिक उडानको हवाई टिकटको रकम सम्बन्धित वायुसेवालाई भुक्तानी गर्दा आफ्नो बैंक खाता मार्फत परिवर्त्य विदेशी मुद्रामा नै गर्नु पर्नेछ ।	ट्राभल/टूर एजेन्सीहरूले परिवर्त्य विदेशी मुद्रामा बिक्री गरेका आन्तरिक उडानको हवाई टिकटको रकम सम्बन्धित वायुसेवालाई भुक्तानी गर्दा आफ्नो बैंक खाता मार्फत परिवर्त्य विदेशी मुद्रामा नै गर्नु पर्नेछ । तर, खण्ड (ङ) को अधीनमा रही FEER बमोजिम नेपाली रुपैयाँमा बिक्री गरेको रकमबाट सो प्रमाणित हुने कागजात सहित ट्राभल/टूर एजेन्सीहरूले हवाई टिकटको रकम सम्बन्धित वायुसेवालाई नेपाली





नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभागबाट जारी भएको एकीकृत परिपत्र-२०८१ मा संशोधन/परिमार्जन/थप सम्बन्धमा

क्र. सं.	एकीकृत इ.प्रा. परिपत्र	खण्ड/दफा/बुँदा	विद्यमान व्यवस्था	संशोधित व्यवस्था
				रुपैयाँमा भुक्तानी गर्दा यस व्यवस्थाले बाधा पुऱ्याएको मानिने छैन ।
५८.	१२/२०८१	५(५)	पछिल्लो कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि । साथै, रिप्याट्रियशन माग गरिएको आर्थिक वर्ष फरक भएमा सो वर्षको कर चुक्ता प्रमाणपत्र समेत,	रिप्याट्रियशन माग गरिएको आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र,
५९.	१२/२०८१	६	सरकार तथा नेपाल सरकारको स्वामित्व रहेका निकायबाट भएको ग्लोबल ट्रेण्डर अन्तर्गत ठेक्का प्राप्त गरेका विदेशी निकायहरूले प्रचलित कानून बमोजिम नेपालमा रही कामकाज गर्न खोलिएका शाखा/सम्पर्क कार्यालय मार्फत वा प्रचलित कानून बमोजिम अधिकार प्राप्त कुनै सरकारी निकायबाट छनौट भई वा अधिकार प्राप्त कुनै सरकारी निकायसँग करार गरी गरेको कार्यबाट आर्जन गरेको मुनाफा अथवा त्यस प्रकारका ठेक्काको काम मुख्य ठेकेदारले विभिन्न विदेशी कम्पनीलाई दिएको त्यस्ता स-साना उपठेक्का अन्तर्गतका ठेकेदारले आर्जन गरेको मुनाफा आफ्नो Parent Company लाई देहायका शर्तहरूको अधिनमा रहेर फिर्ता भुक्तानी (Repatriation) गर्न सकिनेछ । क. यस्तो मुनाफा फिर्ता भुक्तानी गर्न यस बैंकको स्वीकृति लिनु पर्नेछ । ख. स्वीकृतिका लागि निम्नानुसारका कागजात पेश गर्नु पर्नेछ :- (१) फर्म, कम्पनी वा संस्था दर्ता प्रमाणपत्र र स्थायी लेखा नम्बर (PAN) । (२) कर चुक्ता प्रमाणपत्र र सेवाबापत अग्रिम कर दाखिला गरेको निस्सा (TDS) तथा मुनाफा भएमा लाग्ने लाभांश कर तिरेको निस्सा । (३) पछिल्लो लेखापरीक्षण प्रतिवेदन । (४) सेवा प्रदान गर्ने संस्थासँग गरेको सम्झौता र बिलबीजकको प्रमाणित प्रतिलिपि । (५) सम्झौता बमोजिम गरेको कार्यको विवरण सहित संचालक समितिबाट सटही सुविधा माग गर्ने सम्बन्धमा भएको निर्णयको प्रतिलिपि र विदेशी मुद्रा अपचलन भएमा सोको सम्पूर्ण जिम्मेवारी लिने स्व:घोषणा । (६) काम प्रदान गर्ने संस्थाबाट भुक्तानी प्राप्त भएको रकम खुल्ने कागजात र बैंक स्टेटमेण्ट । (७) जुन कार्य गर्न ठेक्का/उप-ठेक्का प्राप्त गरेको हो सोही काम गरेर उल्लिखित मुनाफा आर्जन गरेको हो भन्ने व्यहोराको लेखापरीक्षकले प्रमाणित गरेको विवरण । (८) सम्बन्धित कार्य गर्न सम्झौता गर्ने संस्थाले भुक्तानी गरेको रकम प्रमाणित गरेको कागजात र	सार्वजनिक खरिद कानून लागु हुने सार्वजनिक निकायसँग सम्झौता गरी सम्झौता बमोजिम काम-काज गर्न नेपालमा खोलिएका विदेशी संस्थाको शाखा/सम्पर्क कार्यालय, स्थायी संस्थापना, संयुक्त उपक्रम लगायतले सार्वजनिक निकायबाट नेपालमा भुक्तानी प्राप्त गरेको रकममध्ये नियमानुसार पूर्ण वा आंशिक रकम आफ्नो मुख्य संस्थालाई विदेशमा भुक्तानी गर्नु पर्दा सम्बन्धित वाणिज्य बैंकले देहाय बमोजिमका कागजात/शर्तहरूको अधिनमा रही सटही सुविधा प्रदान गर्न सक्नेछः (१) नेपाली संस्थाको निवेदन, (२) नेपाली संस्थाको दर्ता सम्बन्धी कागजातको छविचित्र, (३) नेपाली संस्थाको स्थायी लेखा नम्बर दर्ता सम्बन्धी कागजातको छविचित्र, (४) भुक्तानीमा नियमानुसार कर दाखिला भएको निस्सा, (५) आर्थिक वर्षगत नाफा रिप्याट्रियशन गर्नु पर्दा सो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र, (६) आर्थिक वर्ष सम्पन्न भई लेखापरीक्षण गरिसक्नु पर्ने समय व्यतीत भइसकेको भए पछिल्लो लेखापरीक्षण प्रतिवेदनको छविचित्र, (७) नेपाली संस्थाको सञ्चालक समिति वा अख्तियारप्राप्त अधिकारीबाट भुक्तानीको लागि भएको अनुरोध र प्रचलित सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्कवादी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्थाहरूको पालना भएको/हुने, विदेशी विनिमय अपचलन नभएको/नहुने, प्रचलित अन्य सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्थाहरूको पालना भएको/हुने र त्यस्तो पालना नभएमा सोको सम्पूर्ण जिम्मेवारी वहन गर्ने व्यहोरा उल्लिखित स्व:घोषणा, (८) विदेशी मुख्य संस्थाले भुक्तानीको लागि अनुरोध गरेको व्यहोरा खुल्ने नोटरीबाट प्रमाणित कागजात, (९) विदेशी मुख्य संस्थाको दर्ता सम्बन्धी नोटरीबाट प्रमाणित कागजात,



नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभागबाट जारी भएको एकीकृत परिपत्र-२०८१ मा संशोधन/परिमार्जन/थप सम्बन्धमा

क्र. सं.	एकीकृत इ.प्रा. परिपत्र	खण्ड/दफा/बुँदा	विद्यमान व्यवस्था	संशोधित व्यवस्था
			सो रकमको सीमाभित्र सोही संस्था र नियामक निकाय भएमा सो निकाय समेतले मुनाफा रकमान्तर गर्न यस विभागलाई गरेको सिफारिस पत्र ।	(१०) सम्बन्धित सार्वजनिक निकायसँग भएको सम्झौताको छविचित्र, (११) भुक्तानीको लागि सम्बन्धित सार्वजनिक निकायबाट रकम समेत खुल्ने गरी सम्बन्धित वाणिज्य बैंक वा सम्बन्धित नेपाली संस्थाको नाममा उपलब्ध गराइएको सिफारिस पत्रको सक्कल, (१२) सार्वजनिक निकायबाट नेपाली संस्थालाई भुक्तानी प्राप्त भएको विवरण खुल्ने कागजात र बैंक स्टेटमेण्ट । (१३) सार्वजनिक निकायबाट परिवर्त्य विदेशी मुद्रामा भुक्तानी प्राप्त भएको हकमा भारतमा परिवर्त्य विदेशी मुद्रा पठाउन सकिनेछ ।
६०.	१२/२०८१	७ थप	(हाल नभएको)	विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त ट्राभल, टूर लगायतका संस्थाले विदेश (भारत बाहेक) भ्रमणमा जाने नेपालीलाई आवश्यक पर्ने होटलको लागि सम्बन्धित विदेशी सेवा प्रदायक वा त्यस्तो सेवाको प्रबन्ध गर्ने विदेशी संस्थासँग सम्झौता गरी सेवा प्रदान गर्न सक्नेछ । यस्तो सेवाबापत विदेशी संस्थालाई भुक्तानी गर्नु पर्ने रकमको लागि आवश्यक पर्ने विदेशी मुद्राको सटही सुविधा देहाय बमोजिमका कागजातहरूको अधीनमा वाणिज्य बैंकबाट प्राप्त गर्न सकिनेछः (१) नेपाली संस्थाको निवेदन, (२) नेपाली संस्थाको दर्ता सम्बन्धी कागजातको छविचित्र, (३) नेपाली संस्थाको स्थायी लेखा नम्बर दर्ता सम्बन्धी कागजातको छविचित्र, (४) नेपाली संस्थालाई नेपाल राष्ट्र बैंकबाट प्रदान भएको विदेशी विनिमय कारोबार इजाजतपत्रको छविचित्र, (५) भुक्तानीमा नियमानुसार कर दाखिला भएको निस्सा, (६) नेपाली संस्थाको सञ्चालक समिति वा अख्तियारप्राप्त अधिकारीबाट भुक्तानीको लागि भएको अनुरोध र प्रचलित सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्कवादी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्थाहरूको पालना भएको/हुने, विदेशी विनिमय अपचलन नभएको/नहुने, प्रचलित अन्य सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्थाहरूको पालना भएको/हुने र त्यस्तो पालना नभएमा सोको सम्पूर्ण जिम्मेवारी वहन गर्ने व्यहोरा उल्लिखित स्वःघोषणा,



नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभागबाट जारी भएको एकीकृत परिपत्र-२०८१ मा संशोधन/परिमार्जन/थप सम्बन्धमा

क्र. सं.	एकीकृत इ.प्रा. परिपत्र	खण्ड/दफा/बुँदा	विद्यमान व्यवस्था	संशोधित व्यवस्था
				(७) विदेशी संस्थाले भुक्तानी अनुरोध गरेको व्यहोरा खुल्ने नोटरीबाट प्रमाणित बीलबिजक, (८) विदेशी संस्थाको दर्ता सम्बन्धी नोटरीबाट प्रमाणित कागजात, (९) नेपाली र विदेशी संस्थाबीच भएको सम्झौताको नोटरीबाट प्रमाणित प्रतिलिपि ।
६१.	१३/ २०८१	१	नेपालस्थित कुनै निकायले मालसामान वा प्रचलित व्यवस्था बमोजिम तोकिएको सीमाभित्रको सेवा खरिद गर्दा सोको भुक्तानी विक्रीकर्तालाई विदेशी मुद्रामा नै गरिने व्यवस्था छ भने त्यस्तो मालसामान वा सेवा खरिद गर्ने प्रयोजनको लागि जारी गरिने बैंक ग्यारेण्टी	नेपालस्थित कुनै निकायले मालसामान वा प्रचलित व्यवस्थाबमोजिम तोकिएको <b>रकमसम्बन्धी</b> सीमाभित्रको सेवा खरिद गर्दा सोको भुक्तानी विक्रीकर्तालाई विदेशी मुद्रामा नै गरिने व्यवस्था छ भने त्यस्तो मालसामान वा सेवा खरिद गर्ने प्रयोजनको लागि जारी गरिने बैंक ग्यारेण्टी ।
६२.	१३/ २०८१	३	यस बैंकबाट इजाजतप्राप्त ट्राभल एजेन्सीहरूलाई नेपालमा कार्यरत विदेशी एयरलाइन्सको एजेन्ट भई काम गर्न आवश्यक हुने बैंक ग्यारेण्टी ।	यस बैंकबाट इजाजतप्राप्त ट्राभल/ <b>कार्गो लगायतका</b> एजेन्सीहरूलाई नेपालमा कार्यरत विदेशी एयरलाइन्सको एजेन्ट भई काम गर्न आवश्यक हुने बैंक ग्यारेण्टी ।
६३.	१३/ २०८१	६क. को शुरुको अनुच्छेद	नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ (तेस्रो संशोधन सहित) को व्यवस्थाबमोजिम इजाजतपत्रप्राप्त “क” वर्गका वाणिज्य बैंकले स्वदेशमा कर्जा प्रवाह गर्ने वा प्रवाह भइसकेको कर्जा सुरक्षण गर्ने प्रयोजनको लागि विदेशी बैंक तथा वित्तीय संस्थाका साथै विदेशी नियामक निकायबाट स्वीकृतिप्राप्त विदेशी पेन्सन फण्ड, हेज फण्ड, सरकारी/अन्तर-सरकारी स्वामित्वको Development Finance Institutions (DFIs) लगायतका कर्जा प्रवाह गर्ने संस्थाबाट जारी भएको वित्तीय जमानत आफैँले स्वीकार गर्न सक्नेछन् ।	नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ ( <b>संशोधन सहित</b> ) को व्यवस्थाबमोजिम इजाजतपत्रप्राप्त “क” वर्गका वाणिज्य बैंकले स्वदेशमा कर्जा प्रवाह गर्ने वा प्रवाह भइसकेको कर्जा सुरक्षण गर्ने प्रयोजनको लागि विदेशी बैंक तथा वित्तीय संस्थाका साथै विदेशी नियामक निकायबाट स्वीकृतिप्राप्त विदेशी पेन्सन फण्ड, हेज फण्ड, सरकारी/अन्तर-सरकारी स्वामित्वको Development Finance Institutions (DFIs) लगायतका कर्जा प्रवाह गर्ने संस्थाबाट जारी भएको वित्तीय जमानत/ <b>बैंक जमानत/Standby Letter of Credit</b> आफैँले स्वीकार गर्न सक्नेछन् । यस्तो वित्तीय जमानत/ <b>बैंक जमानत/Standby Letter of Credit</b> स्वीकार गरी कर्जा प्राप्त गर्ने पक्ष विदेशी लगानी वा विदेशी ऋणको स्वीकृतिप्राप्त उद्योग/कम्पनी/संस्था हुन अनिवार्य हुने छैन ।
६४.	१३/ २०८१	११ थप	(हाल नभएको)	यस इ.प्रा.परिपत्र: १३ मा उल्लिखित बैंक जमानतको वेनेफिसियरी भारत सरकार वा भारतीय सरकारी निकाय भएमा त्यस्तो जमानत परिवर्त्य विदेशी मुद्रामा उपलब्ध गराउनु पर्ने व्यहोरा खुल्ने कागजात पेश भएमा परिवर्त्य विदेशी मुद्रामा बैंक जमानत प्रदान गर्न सकिनेछ ।
६५.	१७/ २०८१	प्रस्तावना	विदेशी मुद्रामा खाता खोल्ने, सञ्चालन गर्ने र खर्च गर्ने व्यवस्था सम्बन्धमा निम्न व्यवस्था गरिएकोले सोही बमोजिम गर्नु गराउनुहुन विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ (संशोधन सहित) को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ ले दिएको अधिकार प्रयोग गरी नेपाल राष्ट्र बैंक, बैंकिङ विभाग लगायत अन्य प्रदेशस्थित	विदेशी मुद्रामा खाता खोल्ने, सञ्चालन गर्ने र खर्च गर्ने व्यवस्था सम्बन्धमा निम्न व्यवस्था गरिएकोले सोही बमोजिम गर्नु गराउनुहुन विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ (संशोधन सहित) को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ ले दिएको अधिकार प्रयोग गरी नेपाल राष्ट्र बैंक, बैंकिङ विभाग लगायत अन्य प्रदेशस्थित कार्यालयहरु र



नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभागबाट जारी भएको एकीकृत परिपत्र-२०८१ मा संशोधन/परिमार्जन/थप सम्बन्धमा

क्र. सं.	एकीकृत इ.प्रा. परिपत्र	खण्ड/दफा/बुँदा	विद्यमान व्यवस्था	संशोधित व्यवस्था
			कार्यालयहरु र इजाजतपत्रप्राप्त “क” वर्गका वाणिज्य बैंकहरु तथा राष्ट्रियस्तरका “ख” वर्गका विकास बैंकहरुलाई यो परिपत्र जारी गरिएको छ ।	इजाजतपत्रप्राप्त “क” वर्गका वाणिज्य बैंकहरु तथा राष्ट्रियस्तरका “ख” वर्गका विकास बैंकहरु, इजाजतपत्रप्राप्त निकायहरु, नेपाली नागरिक तथा संस्थालाई यो परिपत्र जारी गरिएको छ ।
६६.	१७/ २०८१	१(ड) (४)(क)	कूटनीतिक हैसियत प्राप्त व्यक्तिहरुलाई नगदमै पनि भुक्तानी दिन सकिने छ ।	कूटनीतिक नियोग तथा कूटनीतिक हैसियत प्राप्त व्यक्तिहरुलाई नगदमै पनि भुक्तानी दिन सकिने छ ।
६७.	१७/ २०८१	१(ड) (११) (क) (२)	खातामा जम्मा भएको परिवर्त्य विदेशी मुद्रा जम्मा भएको मितिले १५ दिनसम्म मात्र विदेशी मुद्रामा राख्न सकिनेछ । सो अवधि नाघेपछि बैंक/वित्तीय संस्थाले अनिवार्य रूपमा नेपाली रूपैयाको खातामा रकमान्तर गर्नु पर्नेछ ।	खातामा जम्मा भएको परिवर्त्य विदेशी मुद्रा जम्मा भएको मितिले १५ कार्य दिनसम्म मात्र विदेशी मुद्रामा राख्न सकिनेछ । सो अवधि नाघेपछि बैंक/वित्तीय संस्थाले अनिवार्य रूपमा नेपाली रूपैयाको खातामा रकमान्तर गर्नु पर्नेछ ।
६८.	१७/ २०८१	२(ख) (८) थप	(हाल नभएको)	विदेशमा खोलिएको खाता सम्बन्धी विवरण यस विभागले सार्वजनिक सूचना प्रकाशन गरी माग गरेबमोजिम पेश गर्नु पर्नेछ ।
६९.	१७/ २०८१	२(ग) (२)	नेपाल फर्केपछि यस्तो खाता वा लगानी कायमै राख्न चाहेमा सो खाता वा लगानी रहेको बैंकको नाम, ठेगाना, खाता नम्बर, विदेशी मुद्रा तथा रकम खुलाई सोको जानकारी यस विभागलाई ३५ दिनभित्र दिनु पर्नेछ ।	नेपाल फर्केपछि यस्तो खाता वा लगानी कायमै राख्न चाहेमा सो खाता वा लगानी रहेको बैंकको नाम, ठेगाना, खाता नम्बर, विदेशी मुद्रा तथा रकम खुलाई सोको जानकारी विभागले सार्वजनिक सूचना प्रकाशन गरी माग गरेबमोजिम दिनु पर्नेछ ।
७०.	१९/ २०८१	४ थप	(हाल नभएको)	विदेशी लगानी तथा आर्जित रकम फिर्ता र विदेशी ऋणको साँवा तथा ब्याज भुक्तानीमा हुने विदेशी विनिमय जोखिम व्यवस्थापनको लागि विदेशी लगानीकर्ता, विदेशी लगानी भएको कम्पनी, विदेशी ऋण प्रवाह गर्ने ऋणदाता वा विदेशी ऋण भित्र्याउने ऋणीलाई इजाजतपत्रप्राप्त वाणिज्य बैंक र पूर्वाधार विकास बैंकले हेजिङ्ग सेवा, फरवार्ड लगायतका उपकरण उपलब्ध गराउन सक्नेछ ।
७१.	२०/ २०८१	१(छ) (७) थप	(हाल नभएको)	नेपाल राष्ट्र बैंक मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को विनियम ९ को उपविनियम (४) को खण्ड (घ) बमोजिमको इजाजतपत्रप्राप्त मनिचेञ्जरले परिवर्त्य विदेशी मुद्रा बिक्री गर्दा सम्बन्धित दिनको लागि आफ्नो खाता रहेको बैंक/वित्तीय संस्थाले निर्धारण गरेको विनिमय दर (बिक्री दर) मा बिक्री गर्नु पर्नेछ ।
७२.	२०/ २०८१	१(ट)	यस बैंकबाट इजाजतपत्रप्राप्त होटलहरुले आफ्ना ग्राहकसँग आफ्नो सेवाको भुक्तानी प्रयोजनको लागि नगद परिवर्त्य विदेशी मुद्रा खरिद गर्दा यस बैंकले निर्धारण गरेको सो दिनको विनिमय दरको बढीमा २ (दुई) प्रतिशतसम्म कम गरी खरिद दर कायम गर्न सक्नेछन् ।	यस बैंकबाट इजाजतपत्रप्राप्त होटलहरुले आफ्ना ग्राहकसँग आफ्नो सेवाको भुक्तानी प्रयोजनको लागि नगद परिवर्त्य विदेशी मुद्रा खरिद गर्दा आफ्नो खाता रहेको बैंक/वित्तीय संस्थाले निर्धारण गरेको सो दिनको विनिमय दरको बढीमा २ (दुई) प्रतिशतसम्म कम गरी खरिद दर कायम गर्न सक्नेछन् ।
७३.	२२/ २०८१	१	वाणिज्य बैंकहरुले यस बैंकको पूर्व स्वीकृत लिई विदेशी ऋणको साँवा ब्याज असुली तथा Defaulter (ऋणी) को ऋण व्यवस्थापक भई एजेन्सी सेवा प्रदान गर्न सक्ने सम्बन्धी व्यवस्था :	वाणिज्य बैंकहरुले विदेशी ऋण सम्बन्धी व्यवस्थापक भई एजेन्सी सेवा प्रदान गर्न सक्ने सम्बन्धी व्यवस्था : विदेशस्थित बैंक तथा वित्तीय संस्था, सरकारी/अन्तर-सरकारी स्वामित्वको Development Finance Institutions (DFIs), विदेशस्थित



नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभागबाट जारी भएको एकीकृत परिपत्र-२०८१ मा संशोधन/परिमार्जन/थप सम्बन्धमा

क्र. सं.	एकीकृत इ.प्रा. परिपत्र	खण्ड/दफा/बुँदा	विद्यमान व्यवस्था	संशोधित व्यवस्था
			<p>विदेशी ऋणदाताहरूले नेपालका विभिन्न उद्योग र परियोजनाहरूमा ऋण प्रदान गर्दा त्यस्तो ऋणको साँवा ब्याज असुली तथा Default भएका ऋणीहरूको धितो लिलामी सम्मका प्रक्रिया पूरा गर्ने गरी समग्र ऋण व्यवस्थापनको लागि वाणिज्य बैंकहरूले एजेन्टको रूपमा देहायबमोजिम हुने गरी कार्य गर्न सक्नेछन् :</p> <p>१. प्रचलित व्यवस्थाबमोजिम विदेशी ऋण भित्र्याउने स्वीकृति लिएको हुनु पर्नेछ ।</p> <p>२. ऋण व्यवस्थापन, Escrow खाता व्यवस्थापन तथा Custodian सम्बन्धी त्रिपक्षीय सम्झौता समेत पेश गर्नु पर्नेछ । यस प्रयोजनको लागि व्यवस्थापक भई कार्य गर्दा लिनु पर्ने जिम्मेवारी र सोबापत लिने कमिशन तथा शुल्क सम्झौतामा उल्लेख गर्नु पर्नेछ ।</p> <p>३. सम्बन्धित विदेशी ऋणदाता, विदेशी ऋण भित्र्याउने कम्पनी वा संघ/संस्था र वाणिज्य बैंक समेतले त्रिपक्षीय सम्झौता गरी कुनै एक नेपाली वाणिज्य बैंकले एजेन्टको रूपमा ऋण व्यवस्थापन, Escrow खाता व्यवस्थापन तथा Custodian सेवा प्रदान गर्न सक्नेछन् ।</p> <p>४. ऋणको ब्याज वा लगानी बिक्री वा परियोजना बिक्री वा सुरक्षणमा लिएको सम्पत्ति बिक्री गरी विदेशी ऋणदाताको लागि रकम फिर्ता पठाउनु पर्दा नियमानुसार यस बैंकको स्वीकृति लिनु पर्नेछ ।</p>	<p>सम्बन्धित देशको सरकार वा केन्द्रीय बैंक वा अन्य नियामक निकायबाट कर्जा प्रवाह गर्न स्वीकृति प्राप्त वित्तीय संस्थाले नेपालका विभिन्न फर्म, कम्पनी, संस्था, उद्योग, वा परियोजनाहरूमा ऋण प्रवाह गर्दा त्यस्तो ऋणको सुरक्षणको लागि इजाजतपत्रप्राप्त वाणिज्य बैंकले विदेशी ऋणदाताको तर्फबाट चल/अचल सम्पत्ति धितो लिन र सावाँ-ब्याज असुली तथा Default भएका ऋणीहरूको धितो लिलामी सम्मका प्रक्रिया पूरा गर्ने गरी समग्र ऋण व्यवस्थापनको लागि एजेन्टको रूपमा देहायबमोजिम हुने गरी कार्य गर्न सक्नेछन् :</p> <p>१. प्रचलित व्यवस्थाबमोजिम नेपाल राष्ट्र बैंकबाट विदेशी ऋण भित्र्याउने स्वीकृति लिएको हुनु पर्नेछ ।</p> <p>२. ऋण व्यवस्थापन, Escrow खाता व्यवस्थापन तथा Custodian सम्बन्धमा विदेशी ऋणदाता, नेपाली ऋणी र वाणिज्य बैंकबीच त्रिपक्षीय सम्झौता हुनु पर्नेछ । यस प्रयोजनको लागि व्यवस्थापक भई कार्य गर्दा लिनु पर्ने जिम्मेवारी, सोबापत लिने कमिशन तथा शुल्क, सुरक्षणमार्फत ऋण असुली गर्नु पर्दा अवलम्बन गरिने प्रचलित कानून बमोजिमका प्रक्रियासमेत सम्झौतामा उल्लेख गर्नु पर्नेछ ।</p> <p>३. भाखा नाघेको विदेशी ऋणको सावाँ, ब्याज लगायत अन्य भुक्तानी गर्न सुरक्षणमा लिएको चल/अचल सम्पत्तिलाई सम्झौता एवम् प्रचलित व्यवस्थाबमोजिम बिक्री/लिलाम बिक्री गरी रकम सम्बन्धित ऋणदाताले प्राप्त गर्ने गरी फिर्ता पठाउन सक्नेछ । प्रचलित कानुनी व्यवस्थाबमोजिम ऋणदातालाई फिर्ता भुक्तानी तथा अन्य दायित्व भुक्तानी पश्चात् बाँकी रहन आएको रकम सम्बन्धित ऋणीलाई उपलब्ध गराउनु पर्नेछ ।</p> <p>४. यस व्यवस्थाबमोजिम सुरक्षण लिइएको चल/अचल सम्पत्तिको प्रत्यक्ष हक वा स्वामित्व सम्बन्धित विदेशी ऋणदातामा हस्तान्तरण नहुने गरी ऋण सम्बन्धी वक्यौता रकममा मात्र त्यस्तो हक/स्वामित्व रहने र सुरक्षणलाई बिक्री/लिलाम बिक्री पश्चात् प्राप्त हुन आउने रकममा मात्र सम्बन्धित विदेशी ऋणदाताको हक/स्वामित्व रहनेछ ।</p>
७४.	२४/२०८१	४(क)	<p>विप्रेषणको विनिमय दर सम्बन्धमा : बैंक तथा वित्तीय संस्था र रेमिटान्स कम्पनीहरूले विप्रेषणका लागि प्रयोग गर्ने विनिमयदरको सम्बन्धमा बैंकहरूले Documents (Others)</p>	<p>विप्रेषणको विनिमय दर सम्बन्धमा : बैंक तथा वित्तीय संस्था र रेमिटान्स कम्पनीहरूले विप्रेषणका लागि प्रयोग गर्ने विनिमयदरको सम्बन्धमा बैंकहरूले Documents (Others) प्रयोजनका लागि</p>



नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभागबाट जारी भएको एकीकृत परिपत्र-२०८१ मा संशोधन/परिमार्जन/थप सम्बन्धमा

क्र. सं.	एकीकृत इ.प्रा. परिपत्र	खण्ड/दफा/बुँदा	विद्यमान व्यवस्था	संशोधित व्यवस्था
			<p>प्रयोजनका लागि निर्धारण गरेको विनिमयदरबाट फेडान (Foreign Exchange Dealers Association of Nepal) मार्फत् राष्ट्र बैंकबाट विनिमय दर प्रकाशन हुने सम्पूर्ण विदेशी मुद्राहरूको लागि औसत खरिद दर तय गरी प्रत्येक दिन बिहान १०:०० बजे र दिनको २:०० बजे रेमिटान्स विनिमय दरको रूपमा प्रकाशित गर्नु पर्नेछ। बैंक तथा वित्तीय संस्था र रेमिटान्स कम्पनीहरूले विप्रेषण कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त विदेशी संस्थाहरूसँगको विप्रेषण कारोबारको फस्थौट (सेटलमेन्ट) फेडान दरमा गर्नु पर्नेछ। यसरी फेडानले दैनिक २ पटक प्रकाशन गर्ने रेमिटान्स विनिमयदर इजाजतपत्रप्राप्त सबै बैंक तथा वित्तीय संस्था र रेमिटान्स कम्पनीहरूलाई उपलब्ध गराउनु पर्नेछ। साथै, त्यस्तो विनिमय दरको विवरण फेडानले प्रत्येक दिन विदेशी विनिमय व्यवस्थापन विभागमा समेत पठाउनु पर्नेछ। विप्रेषण कारोबार गर्ने सबै इजाजतपत्रप्राप्त संस्थाहरूले फेडानको सदस्यता लिनुपर्नेछ।</p>	<p>निर्धारण गरेको अमेरिकी डलरको विनिमय दरबाट फेडान (Foreign Exchange Dealers Association of Nepal) मार्फत् अमेरिकी डलरको औसत खरिद दर तय गरी प्रत्येक दिन बिहान १०:०० बजे र दिनको २:०० बजे रेमिटान्स विनिमय दर (फेडान दर) को रूपमा प्रकाशित गर्नु पर्नेछ। बैंक तथा वित्तीय संस्था र रेमिटान्स कम्पनीहरूले विप्रेषण कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त विदेशी संस्थाहरूसँगको अमेरिकी डलरमा भित्रिएको विप्रेषण कारोबारको फस्थौट (सेटलमेन्ट) फेडान दरमा गर्नु पर्नेछ। यसरी फेडानले दैनिक २ पटक प्रकाशन गर्ने रेमिटान्स विनिमय दर (फेडान दर) इजाजतपत्रप्राप्त सबै बैंक तथा वित्तीय संस्था र रेमिटान्स कम्पनीहरूलाई उपलब्ध गराउनु पर्नेछ। साथै, त्यस्तो विनिमय दर (फेडान दर) को विवरण फेडानले प्रत्येक दिन विदेशी विनिमय व्यवस्थापन विभागमा समेत पठाउनु पर्नेछ। विप्रेषण कारोबार गर्ने सबै इजाजतपत्रप्राप्त संस्थाहरूले फेडानको सदस्यता लिनुपर्नेछ। अन्य परिवर्त्य विदेशी मुद्राहरूको हकमा प्रचलित विनिमय दरमा कारोबार गर्नु पर्नेछ।</p>
७५.	२४/२०८१	७	<p>नेपाली/विदेशी नागरिक वा नेपालमा दर्ता भएका फर्म/कम्पनी/संस्था/शाखा कार्यालयले बिक्री, कमिशन, शुल्क, पारिश्रमिक लगायत विभिन्न प्रयोजनका लागि फिर्ता (Repatriation) नहुने गरी विदेश (नागरिक वा फर्म/कम्पनी/संस्था) बाट प्राप्त हुने रकम इजाजतपत्रप्राप्त विप्रेषण कम्पनी मार्फत् सम्बन्धित वेनेफिसियरीको खातामा जम्मा गर्ने गरी दैनिक रु.२० लाखसम्म (एकपटक वा पटक पटक) को विप्रेषण रकम ल्याउन सकिने छ। यसरी इजाजतपत्रप्राप्त विप्रेषण कम्पनीहरूले रकम संकलन र भुक्तानी गर्दा प्रचलित व्यवस्था बमोजिम ग्राहक पहिचानका कागजातहरू लिएको हुनु पर्नेछ र त्यस्तो कारोबारसम्बन्धी विवरण संलग्न ढाँचामा मासिक रूपमा प्रत्येक महिना समाप्त भएको सात दिनभित्र यस विभागमा पेश गर्नु पर्नेछ।</p>	<p>नेपाली/विदेशी नागरिक वा नेपालमा दर्ता भएका फर्म/कम्पनी/संस्था/शाखा कार्यालयले बिक्री, कमिशन, शुल्क, पारिश्रमिक लगायत विभिन्न प्रयोजनका लागि फिर्ता (Repatriation) नहुने गरी विदेश (नागरिक वा फर्म/कम्पनी/संस्था) बाट प्राप्त हुने रकम इजाजतपत्रप्राप्त विप्रेषण कम्पनी मार्फत् सम्बन्धित वेनेफिसियरीको खातामा जम्मा गर्ने गरी दैनिक रु.२० लाखसम्म (एकपटक वा पटक पटक) को विप्रेषण रकम ल्याउन सकिने छ। यसरी इजाजतपत्रप्राप्त विप्रेषण कम्पनीहरूले रकम संकलन र भुक्तानी गर्दा प्रचलित व्यवस्थाबमोजिम ग्राहक पहिचानका कागजातहरू लिएको हुनु पर्नेछ।</p>
७६.	२४/२०८१	१५ थप	(हाल नभएको)	<p>नेपालमा वेनेफिसियरीलाई भुक्तानी हुन नसकेको विप्रेषण रकम इजाजतपत्रप्राप्त विप्रेषण कम्पनीले विप्रेषण कारोबारको लागि आवद्ध विदेशी संस्था र नेपालमा विप्रेषण पठाउने व्यक्तिको अनुरोधमा त्यस्तो रकम फिर्ता पठाउन सकिनेछ। यस्तो रकम फिर्ताको लागि यस बैंकको स्वीकृति लिनु पर्ने छैन। तर, नेपालमा रकम भित्रिएको १५ कार्यदिन व्यतीत भएपश्चात् मात्र रकम फिर्ता गर्न सकिनेछ।</p>



नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभागबाट जारी भएको एकीकृत परिपत्र-२०८१ मा संशोधन/परिमार्जन/थप सम्बन्धमा

क्र. सं.	एकीकृत इ.प्रा. परिपत्र	खण्ड/दफा/बुँदा	विद्यमान व्यवस्था	संशोधित व्यवस्था
७७.	२४/२०८१	१६ थप	(हाल नभएको)	यस परिपत्रबमोजिम भित्रिएको विप्रेषणको विवरण अनुसूची २४.३ को ढाँचामा यस बैंकले माग गरेको बखत उपलब्ध हुने गरी तयार गरी राख्नु पर्नेछ।
७८.	२४/२०८१	१७ थप	(हाल नभएको)	यस परिपत्रबमोजिम भित्रिएको विप्रेषणको विवरण अनुसूची २४.४ को ढाँचामा मासिक रुपमा विभाग, सम्बन्धित सुपरिवेक्षण विभाग र आर्थिक अनुसन्धान विभागमा पेश गर्नु पर्नेछ।
७९.	२६/२०८१	अनुसूची २६.२, २६.३, २६.४ र २६.५ मा उल्लिखित	Cash	Cash/Other instruments
८०.	२८/२०८१	१२ थप	(हाल नभएको)	यस बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था र मनिचेञ्जरले नगद विदेशी मुद्रा खरिद तथा बिक्री कारोबार गर्दा जाली नगद विदेशी मुद्राबाट हुन सक्ने जोखिम न्यूनीकरणको लागि विदेशी मुद्रा पहिचान तथा परीक्षण गर्न सक्ने आवश्यक संयन्त्रको व्यवस्था मिलाउनु पर्नेछ।
८१.	२८/२०८१	१३ थप	(हाल नभएको)	यस एकीकृत परिपत्रमा कुनै सटही सुविधाको लागि रकमसम्बन्धी सीमा उल्लेख भएकोमा त्यस्तो कारोबारसम्बन्धी कुनै बिलबिजक वा कागजातमा उल्लेख भएको कूल रकमभन्दा वेनेफिसियरीले भुक्तानी प्राप्त गर्ने खुद रकम कम हुने भएमा त्यस्तो सीमाले वेनेफिसियरीले प्राप्त गर्ने रकमलाई जनाउँछ।
८२.	२८/२०८१	१४ थप	(हाल नभएको)	गैर-नेपाली बासिन्दा व्यक्तिलाई भ्रमण, औषधोपचार, उच्च शिक्षा अध्ययनलगायत विभिन्न प्रयोजनको लागि आवश्यक पर्ने सटही सुविधा आवश्यकता र औचित्यको आधारमा यस बैंकबाट प्रदान गरिनेछ।
८३.	२८/२०८१	१५ थप	(हाल नभएको)	यस एकीकृत परिपत्र-२०८१ मा उल्लेख भएबमोजिम पेश हुने छविचित्र कागजातहरु निवेदक आफैले प्रमाणित गरी (संस्था भएमा छाप सहित) पेश गर्नु पर्नेछ। विदेशी संस्थाबाट जारी भएको कागजात पेश हुँदा त्यस्तो कागजात सक्कलै भएमा समेत आवेदकले प्रमाणित गर्नु पर्नेछ। नोटरीबाट प्रमाणित हुनु पर्ने कागजातहरु भने सोहीबमोजिम पेश हुनु पर्नेछ। तर, सटही सुविधा स्वीकृत गर्ने/प्रदान गर्ने निकायले आवश्यकतानुसार नोटरीबाट प्रमाणित कागजात माग गर्न यस व्यवस्थाले बाधा पुऱ्याएको मानिने छैन।
८४.	२८/२०८१	१६ थप	(हाल नभएको)	इजाजतपत्रप्राप्त वाणिज्य बैंक, राष्ट्रिय स्तरका विकास बैंक र पूर्वाधार विकास बैंकले परिवर्त्य विदेशी मुद्रामा अन्तर-बैंक कारोबार/सापटी गर्न सक्नेछ। त्यस्तो कारोबारको अधिकतम अवधि ७ दिनसम्म हुनेछ।



नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभागबाट जारी भएको एकीकृत परिपत्र-२०८१ मा संशोधन/परिमार्जन/थप सम्बन्धमा

क्र. सं.	एकीकृत इ.प्रा. परिपत्र	खण्ड/दफा/बुँदा	विद्यमान व्यवस्था	संशोधित व्यवस्था
८५.	२९/ २०८१	३ थप	(हाल नभएको)	यस एकीकृत परिपत्र-२०८१ मा उल्लिखित तथ्याङ्क/विवरण प्राप्त गर्ने सम्बन्धमा यस बैंकले कुनै पोर्टलको व्यवस्था गरी (फरक ढाँचामा समेत) त्यस्तो पोर्टलमा प्राप्त भएको तथ्याङ्क/विवरणलाई एकीकृत परिपत्र-२०८१ बमोजिम प्राप्त भएको मानिने छ।

अनुसूची २४.३

एकीकृत इ.प्रा. परिपत्र : २४/२०८१ को दफा १६ बमोजिमको विवरण

क्र. सं.	रकम पठाउनेको नाम	रकम पठाउनेको हालको ठेगाना	रकम पठाउनेको वतन (देशको नाम)	रकम प्राप्त गर्नेको नाम	रकम प्राप्त गर्नेको हालको ठेगाना	रकम प्राप्त गर्नेको वतन (देशको नाम)	रकमको प्रयोजन	प्राप्त रकमको मुद्रा (USD, EUR, JPY etc.)	प्राप्त रकम (वि.मु.मा)	ने.र. रकम

अनुसूची २४.४

एकीकृत इ.प्रा. परिपत्र : २४/२०८१ को दफा १७ बमोजिम भित्रिएको विप्रेषणको विवरण  
 .....(विवरण पेश गर्ने इजाजतपत्रप्राप्त विप्रेषण कम्पनीको नाम, केन्द्रीय कार्यालयले एकीकृत रुपमा पेश गर्ने)  
 .....(महिना र साल, विक्रम सम्बत्मा)

क्र.सं.	देशको नाम	रकमको प्रयोजन*	भित्रिएको रकम (Equivalent USD)	भित्रिएको रकम (Equivalent NPR)

\*The details under the purpose column must indicate the transactions outlined below.

Heading	Description
Workers Remittance	It includes all receipts from Nepalese individual working abroad (for more than a year) and payment by foreign labors working in Nepal (for more than a year) to their home economy. This should include all current transfers in cash or in kind made or received by Nepalese households to/from non-resident households irrespective of the source of income of the sender and the relationship between the households.
Compensation	It includes receipts and payments for remuneration in return for the employment by the employing institution.
Computer service	It includes receipts and payments for hardware and software related service, data processing services, sale of customized software, development, production, supply and documentation of customized software, operating system made to order for specific users and other freelance computer services.
Information service	It includes receipt and payment related to service provided by news agency, provision of news, photographs and featured articles to media, database services.
Audio-visual and related services	It includes receipts and payments for service and fees related to production of motion pictures, radio and television programs and musical recordings.
Other services	It includes receipts and payments related to services under transportation, travel, consulting and management and other services.
Merchandise Trade	It includes all transactions related to merchandise export or import except monetary gold.
Other Transfer	It includes transfers (receipts without obligation to pay back) such as amount won in lottery or gambling, amount received as settlement of claims by court order, compensation against damage etc.